

धर्मकीर्ति

THE DHARMAKIRTI

A BUDDHIST MONTHLY



भारत स्थित वाराणसीको सारनाथमा रहेको सारनाथ बर्मी विहारमा धम्मवती गुरुमांको नेतृत्वमा
धर्मकीर्ति विहार परिषद् द्वारा निर्मित नेपाली विहार



गुरु पुण्डी

वर्ष-२४; अङ्क-३

बित्रम सम्वत् २०६३

धर्मकीर्ति

१. 'धर्मकीर्ति' प्रत्येक पूर्णिमाको दिन निस्कन्ठ ।
२. 'धर्मकीर्ति' का लागि धार्मिक, सामाजिक एवं नैतिक पक्षका लेखहरु लेखी पठाउनु होस् ।
३. विहार एवं विभिन्न स्थानहरूमा भएका बौद्ध गतिविधिहरू यथाशिघ्र समयमानै हामीलाई लेखी पठाउनु होस् ।
४. हामी तपाइँको स्वस्थ प्रतिक्रियाको स्वागत गर्दछौं ।
५. लेखकद्वारा लेखिएको कून पनि विचारको जिम्मेवार लेखक आफै हुनेछ- सम्पादक मण्डल हुने छैन ।

* लिखित-सूचि *

| क्र.सं. | क्रिया | लेखक | प्रत.वर्ष |
|---------|--|------|-----------|
| १. | बुद्ध-चरित | | १ |
| २. | सम्पादकीय- धर्मचक्र विवरणी महात्मा | | २ |
| ३. | भावनाको शब्द याँच | | ३ |
| ४. | बहिर्भूत प्रवक्ष्याको भेरा अनुभव | | ४ |
| ५. | पुराटी नारीको संघर्ष अनि सफलता | | ५ |
| ६. | सात संयोगाको विवर-गाथाङ पृष्ठिमा | | ६ |
| ७. | असंकोहि विहार स्थानाको पाठ्यप्रसिद्धि सत्त्व तथा | | ७ |
| ८. | प्रोजेक्ट टक्सार पात्रा संस्करण | | ८ |
| ९. | समाजको विवरणमा असंकोहि महात्मा-३ | | ९ |
| १०. | गोपालासाह विषि-११ | | १० |
| ११. | धर्मकीर्ति नविकासको विवेचन सम्बन्धमा | | ११ |
| १२. | असंकोहि अद्यतो/भिजुवल कमिटीको वार्षिक विवरण | | १२ |
| १३. | गोपनि प्रादिको जटा | | १३ |
| १४. | पुस्ती अ.गो. २०६२ को वास्तवी र उच्चता विवरण | | १४ |
| १५. | पुस्ती अ.गो. २०६२ चैत्र ३१ को वास्तवी | | १५ |
| १६. | गोपनि र बैची-८ | | १६ |
| १७. | छिंग मिळाय अशब्दोय अन्ते | | १७ |
| १८. | गोपना बाल आधमलाई सक्षमी | | १८ |
| १९. | धर्मकीर्ति विहार-नितिचिह्नि | | १९ |
| २०. | धर्म प्रचार-सम्पादक | | २० |

- धर्मकीर्तियात छिंग ग्वाहालीया आवश्यकता दु । छिंग प्रत्येक ग्वाहाली पत्रिकाया लागी तःधंगु तिब: ज्वीफु ।
- छि थः ग्राहक जुया दिसैं, मेपिन्त न ग्राहक याना दिसैं ।
- छि थःगु पसः, उद्योग, व्यापार, कार्यालयया बिया द्यूगु प्रत्येक विज्ञापन पत्रिकायात तःधंगु ग्वाहाली जूनी ।
- धार्मिक व सामाजिक पक्षया रचना च्वया, सुझाव व सल्लाह बिया पत्रिकायात रोचक व स्तरीय यायगुली न ग्वाहाली बीफु ।
- आसे ध्यादीमते, विचाः याना दिसैं- 'धर्मकीर्ति' यात बालाकेत छि गुकथं ग्वाहाली बिया दीफु ।

विद्यालयसंस्कृत
कोलकाता

स्वप्न अवधारणा
नियमित शृंखला महाल
फोन ०१२३ ५६७८
गारिज अदालत
फोन ०१२३ ५६७८

अस्त्र व्यवस्था १०८

प्राप्ति विभाग

सिंह अवधार शर्मा दिल्ली
प्रिया विजय

प्राचीन विद्या विद्यालय
मिशन स्कूल

महाराष्ट्र
अमरावती नगरपालिका
महाराष्ट्र
मुख्यमंत्री दिवार

e-mail: pharmacy@mhher.tufts.edu

中華書局影印

卷之三

— 1 —

१८६ विद्यालय

नमाल | मस्तक | फैट

| | |
|-------------|------------------|
| विशेष सदस्य | रु. १०००/- |
| वार्षिक | वा सो भन्दा बढ़ी |
| यस अड्डको | रु. ७५/- |
| | रु. १०/- |



धर्मकीर्ति (बौद्ध मासिक)

THE DHARMAKIRTI

A Buddhist Monthly

JULY 2006



- ★ अलिकृता पुण्य गरेर जो होला नभन्, एक एक थापा गरेर
भरेतो पानीले गामी भरे भए धीर पापद्वान्तले अनिअलि
गरेर पुण्य बसाउ ।

卷之三

- ★ हातमा धाउ नहुल्ले दिष्य छोएता मने दिष्य तलागे भई पाप
नपदेलाई परपते छुद्दन ।

大本营

- ★ भरसक आफू भन्दा युणी यानिरात्रो संगत गर्नु नभए
आफ्टरसानको अचिन्तसग भन्सगत गर्न तर आफू भन्दा
द्वारपालो सत्सगत कोहिये तामरि यस्ताको संयत गर्नु
भन्दा त सद्द तर यस्तै पहले दिउँ जाति छ।

三

धर्मचक्र दिवसको महत्त्व

बुद्धको जीवनकाल भिन्न जति पनि घटनाहरू घटेका छन्, ती मध्ये कतिपय विशेष घटनाहरू आषाढ पूर्णिमाको दिनमा परेका छन्। ती घटनाहरू मध्ये एक महत्त्वपूर्ण घटना बुद्धारा धर्मचक्र प्रवर्तन गर्नुभएको पनि एक हो। यदि उहाँले धर्मचक्र प्रवर्तन नगर्नु भएको भए बुद्धको महत्त्व त्यति सारो रहने थिएन होला। किनभने सिद्धार्थ कुमारले बुद्धत्व प्राप्त गर्नु भएपछि उहाँको मनमा निराशापन आउन थालेका थिए। उहाँले साधारण मानिसहरूको मन संकुचित र स्वार्थ भावनाले पूर्ण भई लोभ, द्वेष, इर्ष्या, र अहंकार आदि कुभावनाले दृष्टित रहेको देख्नु भयो।

यी साधारण व्यक्तिहरू मध्ये एकथरी अति सुविधामुखी छन् भने अर्कोथरीले जीवन निर्वाह गर्न सम्पन्नि कठिन अवस्थाको सामना गरी आर्थिक चिन्ताले ग्रसित भैरहेका छन्। यस्ता भवचक्रमा फैसिरहेका मानिसहरूले धर्मचक्रको मध्यम मार्गलाई बुझ्न कठिन पर्ने भएकोले उनीहरूलाई यस महत्त्वपूर्ण ज्ञान बुझाउनु नै व्यर्थ हुने र बेकारको प्रयास मात्र हुने महशूस गर्नुभयो। त्यसैले उहाँले धर्म प्रचार नगरी एकलै जंगलमा गई आनन्दपूर्वक रहने विचार गर्नुभयो।

यसरी विचार गरिरहनु भएका बुद्धमा तुरन्तै होश आयो र बहुजन हितार्थ राज्य त्यागेको कुरा सम्भन्नु भयो। उहाँले सोच्नु भयो- “एकत्रै आनन्दसंग रहनको लागि बुद्धत्व प्राप्त गरेको त होइन नि मैले। फैरि ममा कसरी व्यक्तिगत स्वार्थ र पलायनबादले ठाउँ लिएको होला? मानिसहरू सबै नै मूर्ख र स्वार्थी त अवश्य पनि ठैनन् होला। उदार हृदय र बुझ्न सक्ने खालका मानिसहरू पनि त होलान् नि।” यसरी आफूले आफैलाई अर्ति उपदेश दिनुभई पहिला आफूसंगै तपस्या गरिरहेका कपिलबस्तुका पाँचजना ब्राह्मणहरूलाई पहिले शिक्षा दिउँ अनि उनीहरू बोध भएपछि अरु पनि बोध हुनेछन् भन्ने

विचार गरी गौतम बुद्ध सरासर पञ्च भड्ड वर्णियहरू रहेको ठाउँ सारनाथमा पुग्नुभयो।

गौतम बुद्धले मधुर स्वर र मैत्रीपूर्वक सम्बोधन गर्नुहुँदै उनीहरूलाई भन्नुभयो-

“भद्र साथीहरू! मैले कहिले पनि नसुनेको थाहा नपाएको चतु आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग ज्ञानको विषयमा मेरो आँखा खुलेको छ, ममा प्रज्ञा उदय भएको छ, ममित्रको अन्धकार लोप भइसकेको छ। चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको ज्ञानलाई जानिसकेपछि त्यसलाई खूब अनुभव र अभ्यासगरी मेरो मनका पुराना कुसंस्कारहरूलाई त्यागिसकें।” उहाँले फैरि भन्नुभयो- “अति सुविधामुखी जीवन र दुखी जीवन त्यागी मध्यम मार्गलाई अपनाउनु मात्र ठीक हुनेछ।”

गौतम बुद्धको नौलो शिक्षाहरूलाई ती पञ्च भद्रवर्गियहरूले खूब गम्भीर र स्वतन्त्र चिन्ताले विचार गर्दै लगेपछि उनीहरूमा पनि ज्ञानको मूल फुटेर आयो। अनि उनीहरूले महशूस गर्न थाले-

“सिद्धार्थको भनाई ठीक छ।” यसरी उनीहरूसबै पुराना संस्कारबाट मुक्त भई बोध भए।

हामीले यहाँ बुझ्न पर्ने कुरा नै चार आर्य सत्य दुःख छ, दुःखको कारण छ, दुःख अन्त्य हुन सक्छ र दुःख अन्त गर्ने बाटो आर्य अष्टाङ्गिक मार्ग” हो। बुद्धको मध्यम मार्गमा मुख्य कुरो दृष्टि शुद्ध हुनुपर्ने, नियत ठीक हुनुपर्ने, बोलिबचन र काम गराईमा फरक पार्न नहुने, इत्यादि हुन्।

यी सबै असार पूर्णिमाका दिन धर्मचक्र प्रवर्तन गर्नु भएको सन्देशको सारांश हुन्। यस अनूत्प शिक्षालाई हामीले पनि चिन्तन मनन गर्दै अभ्यास गर्दै आ-आपनो जीवन सफल र भाग्यमानी बनाउनु छ।

भावनाको शत्रु पाँच

■ मङ्गलमित्र सत्यनारायण गोयन्का

दश दिनको यो भावना शिविर ६ दिन वित्यो । हिजो अस्ति देखि दुःखै दुःखको मात्र कुरा भईरहेको छ । मनमा पर्न सक्षम, जीवन दुःखमय पो होकि ! सुखमय जीवन छैन कि । निराश भईरहेका पनि हुन सक्षमन् । बुद्ध धर्म निराशाबाद होईन । यहाँ यो भावनाकम चलिरहेको नै दुःखबाट मुक्त हुनलाई हो । तर भावना चित्त शुद्ध गरिकन गर्नु पर्दै ।

भावना सफल गर्नलाई पाँच जना शत्रुलाई दमन गर्न सक्नु पर्दै । ती पाँच शत्रु वा मारलाई पालि भाषामा पञ्चनिवरण भन्दछन् । यिनीहरू हुन्— कामच्छन्द, व्यापाद, थीनभिद्ध, उद्घच्चकुकुच्च विचिकिच्छा ।

कामच्छन्द-

कुनै कुनै ध्यान गरिरहेकाहरूको मनमा आउन सक्षम, यो भावना गरेर अलौकिक शक्ति वा चमत्कार देखाउन सक्ने शक्ति लाभ हुन्छ । यस्तो शक्ति प्राप्त गर्न इच्छा ।

कसैको मनमा यस्तो कल्पना पनि हुन सक्छ कि म व्यापार गर्नु । लाखौं रूपैया कमाएर ठूलो घर बनाउँछु । कार किन्ने छ । सुखमय जीवन बिताउने छ । कोही भावना गरेर आईसकेपछि साथीहरू संग कुरा गर्नुहो । तिमीलाई केही अनुभव भएन ? केही अद्भुत कुरा देखेनौ ? साथीले देखिन भन्दै । अनि उसले भन्दै । मैले त अँथ्यारो कोठामा आँखा खोलेर हेर्दा एकदम सेतो दिव्य रशिम छुररर आईरहेको देखौ । कानले यस्तो आवाज सुने कि मानुँ देवता आएर कुरा गरेको जस्तो । यस्तो कल्पना र कुरा गर्नु कामच्छन्द हो । धन धेरै कमाएर मोज गर्ने ईच्छा पनि कामच्छन्द हो । यहाँ यो बौद्ध साधना शिविरमा त्यस्तो कुनै चमत्कार देखाउन सक्ने मन्त्र शिकाई रहेको छैन ।

ध्यान गर्नुले आफ्नो अनुभवको कुरा बताउनु हुन्दै भन्नु भयो— बमामा भर्खर भर्खर भावनामा भाग लिइरहेको थिएँ । पहिलो दिन चित्त र चेतना खुब ठेकानमा परिरह्यो । थोनि पल्ट त्यसको आधि मात्र मन ठेकानमा पन्यो । तथापि ध्यान आश्वास प्रश्वासमा परिरहेको भन्नु पर्दै । ध्यान गर्ने साथीहरूले सुनाईरहन्थ्यो— यस्तो यस्तो चमत्कार देखें दैवीय आवाज (Divine Voice) सुनें । मैले त यस्तो केही पनि देखिन । अनि मनले भन्यो— यो ध्यान गरेर के लाभ । थकाई लाग्ने गरी जैलमा भै किन बसिर हने । भाग्ने बिचारले गुण्टा कसें ।

त्यहाँ भावना गर्न आईरहेकी एउटी महिलाले

सोधिन्— किन गुण्टा कसिराखेको ? मैले भनें— नकराउ चुप लाग । म भाग्न लागेको । महिलाले भनिन्— तिमीलाई के भयो ? बहुला त भएनौ ? किन भाग्न लागेको ? मैले (गोयन्काले) भनें— साथीहरूले कस्तो कस्तो चमत्कार देखें भन्दैन् । मैले केही चमत्कार देखिन । दैविय आवाज पनि सुनिन । त्यसैले भावना नगरीकन भाग्न खोजेको ।

त्यो महिलाले भनिन्— हेतेरी ! तिमो ध्यान शास भित्र बाहिर भईरहेकोमा पर्दै कि पैदैन ?

मैले भने— पर्दै । अनि किनत तिमी भाग्न लागेको ? यहाँ ध्यान दिईरहेको चमत्कारी शक्तिको लागि होइन । तिमा साथीहरू भममा परेका हुन् । उनीहरूलाई कत्तिनै ज्ञान लाभ गरे जस्तो लाग्यो । उनीहरू ध्यान गर्न आएका होईनन् । तिमीले शास भित्र बाहिर भईरहेकोमा ध्यान दिईरहन सक्यौ भने त्यहि हो ध्यान ।

त्यति सुनिसके पछि फेरि गुण्टा फुकाएर ध्यान गर्न लागें । अनि बल्ल बुझें, भावना आफुलाई चिन्न र चित्त शुद्ध गर्नलाई मात्र हो । कुनै असाधारण चमत्कार देखाउने शक्तिको लागि होईन । त्यस्तो असाधारण शक्तिको आशा गर्नु कामच्छन्द हो । अर्को कुरा, के गरेमा धेरै धन कमाउन सकिन्दै, विपुल सम्पत्तिको मालिक बनेर कहिले मोज मज्जा गर्न सकिएला ! यस्तो कल्पना पनि कामच्छन्द हो ।

व्यापाद-

भावना गरिरहाँदा आफुलाई मन परेका मानिसहरू सम्भेर आउन सक्छ । आफुलाई नराश्रो गरिराखेका, आफुले भनेको नमानेका, आफुले मागेको वस्तु नदिएका, उनीहरू प्रति द्वेष भाव हुन सक्छ । फलानाले मलाई यस्तो गन्यो, देखाजायगा । थाहाछ मैले त्यसलाई गर्ने इत्यादि । मनमा यस्तो कल्पना र द्वेष भाव उठिरह्यो भने भावना हुन सक्तैन । यो ध्यानको दोश्रो शत्रु हो ।

थिनभिद्ध-

यो भावनाको तेश्रो शत्रु हो । भावना गरिरहाँदा वा कुनै काम गरिरहाँदा थकाई लागेको जस्तो अनुभव हुन लाग्य । अनि मनले भन्दै सुतेर पनि भावना गर्नु हुन्दै भनेको । एक छिन पल्टन पन्यो । पलिटरहाँदा निद्राले छोप्छ वा अल्सी हुन्दै । एक छिन पख, समय छैदै भन्दै मज्जासंग सुतिरहन्दै । अल्सी बन्नु र सुतुवा हुनु यो भावनाको तेश्रो शत्रु हो ।

उद्धच्च-कुकुच्च-

यसले साधकलाई उत्ताउलो बनाउन सक्छ । चित्त दुखो काम पनि गराउन सक्छ । ध्यान गरिरहँदा मनले भनिरहन्छ- मैले ठूलो ज्ञान लाभ गरे । फेरि मनले भन्द्व- ध्यान गरिसकेपछि म यस्तो गर्ने छु, उस्तो गर्नेछु । अनि मानिसहरूले मलाई आदर सत्कार गर्ने छन् । यस्तो कल्पना गरेर फुर फरिनु (न्यासि चायगु) उद्धच्च हो । यो ध्यान भावनाको चौथो शत्रु हो ।

(मेरो पनि एउटा अनुभव यहाँनिर व्यक्त गर्नु अनुचित देखिन । मेरो मनमा पनि एउटा कल्पना उठ्यो, बौद्ध भावनाको किताब छपाउनु । भावना गरिरहँदा यहि मात्र कल्पना भएर तीन चार दिन ध्यान गर्न सकिन । नेपाल फर्केर भावनाको विषयमा किताब लेख्यु । किताब कत्रो गर्ने । कभर पेज कस्तो राख्ने ! पैसा कहाँबाट आउँछ ! इत्यादि । यो कल्पनाले तीन चार दिन भावना विगारिदियो । भविष्यको कल्पना गर्नु व्यर्थ छ । वर्तमान अवस्थालाई चिनेर काम गर्दै लैजानु भावना हो । काम नगरि कन कुरा र कल्पना गर्नु भावना होईन -सम्पादक)

अर्को कुरा ६ दिन वितिसक्यो । मैले रामोसंग ध्यान गर्न सकिन । धिक्कार, भनेर पश्चाताप गरिरहने । वितिसकेको कुरा सम्भेर चित्त दुखाईरहनु बेकार छ । भईसकेको र वितिसकेको फर्केर आउदैन । गईसकेको र भैसकेको सम्भेर पश्चाताप गरिरहनु कुकुच्च हो । ध्यान गर्नेहरूले यस्तो मनमा लिन्छ- अबत समयलाई चिन्नु पन्यो, रामोसंग ध्यान गर्नु पन्यो, भावना बलियो पार्नु पन्यो । यस्तो विचार गरेर भावना बलियो पार्दै लैजान्छ । आफ्नो गलित देखेर आफुलाई चिन्दछ । उत्ताउलो नभईकन, यस्तो गर्दू उस्तो गर्दू भन्ने कल्पना हटाएर, दिक्क नमानिकन, सतर्क भएर तन र मनले ध्यान मजबूत गर्दै लग्दछ । यस्ता साधकहरू सफल हुन्छन्, चाँडैने दुखबाट छुटकारा पाउँछन् ।

विचिकिच्छा-

शंकालाई विचिकिच्छा भन्दछन् । कसैको मनमा हुनसक्छ, कहाँ कहाँबाट ध्यान भावनाको तालिम लिन भनि आएँ । ध्यान दिने गुरु त मोटोघाटो, दारी जुँगा भएको, निधारमा केहि न केहि चिन्ह भएको, कुनै ऋद्धि देखाउन सक्ने होला भनि ठानेको त यस्तो केही गर्न नसक्ने परिवार सहितको साधारण गृहस्थी पो । मनमा यस्तो अनावश्यक शंका उपशंका हुन सक्छ । यस्तो शंका हटाउनु पर्छ । नचाहिंदो शंका डरलाग्दो शत्रु हो । क्रमशः

(ध्यान शिविरमा दिनु भएको प्रवचनको आधारमा)

प्रस्तुति- अश्वघोष

ऋषिनी प्रवज्याको मेरो अनुभव

■ भैतिना बज्चार्य
पहिलो दिन २०६२।।।।। गते हामी सात दिनको ऋषिनी प्रवज्याको जीवन विताउन काठमाडौं जिल्ला देखि सलितपुर जिल्लामा रहेको बुझेती भन्ने ठाउँको अमरापुर विहारस्था गयौ ।

त्यहाँका गुम्भाहरूले हामीलाई स्वागत गर्नुभयो । यो ऋषिनी प्रवज्या कार्यक्रम धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले सचालन गरेको पाँचौ प्रटक रहेय । हामी ऋषिनी हुनेहरू जम्मा ३३ जना थियौ । हामीमध्ये एक जनाले कपाल त्याग गरेर प्रवज्या हुनुभयो । उहाँ ७८ वर्षीय महिला हुनुहुयो । अरू ३२ जनाले ऋषिनी प्रवज्या (कपाल त्याग गर्न नपर्ने) भए । त्यसपछि धर्मवार्ति गुरुमाले हामीलाई अष्टशील प्रार्थना गराउन भयो । हामी सबले आफ्नो रंगीन कपडाहरू त्यागेर साधारण वस्त्र लगायौ र हाङ्गो नयाँजीवन सुरु भयो । हामीलाई त्यो दिनदेखी शील प्रार्थना गराई बुद्धधर्मगा एउटा भन्याङ्को बुद्धिकिला चढेको भनेर भनियो । त्यसपछि राती प्रार्थना गरेर सकिएपछि आठ बजे देखि हामीलाई आराम गर्न दियो र त्यसपछि हामी ओच्चायानितर लायायो ।

मैले सोचेकी थिएँ कि हामीले अब दिनहुँ विहान उठेर पूजा गर्ने, दिनभरी र साँझ पनि पुजा गर्ने मात्र होला भनेर, तर म गलत ठहरीएँ ।

दोस्रो दिनदेखी दिनहुँ विहान ६ बजे उठेर हामीलाई दिइएको कार्यक्रम अनुसार कार्यहरू गर्ने गन्यौ । हामीहरू यहाँ साना बच्चाहरू देखि लिएर ढूलाहरू पनि थियौ । हामीहरू ८ वर्ष देखि ७८ वर्ष सम्म रहेक्ष्यौ ।

हामीले दिनहुँ अष्टशील पालना गन्यौ भन्नाले दिउँसो १२ बजेपछि केहि अन्न खान नहुने, पानी अथवा जुस मात्र पिउन हुने । मलाई यो पालना गर्न त्यति कठिनाइ भएन, भोक लागेको अनुभव पनि हुइनथ्यो । मेरो दिन त्यहाँ धेरै रामा रामा धार्मिक क्रम गरेर वित्यो । हामीले त्यहाँ नजानेका धेरै नयाँ क्रमहरू गर्ने, सुन्ने र सिक्ने भौका पायौ । नयाँ साथीहरू, बहिनीहरू, दिवीहरू भेट्ने भौका पायौ । हाङ्गो लागि धर्मउपदेशका साथसाथै विशिन्न उपयोगी कक्षाहरू पनि सचालन गरियो । जस्तै M.C. Training, लेखन कला, नैतिकशिक्षा स्वास्थ्य शिक्षा । त्यस्ता सिपमुलक कक्षाहरूमा शिक्षा सिक्न आउदा ज्यादै खुशी लाग्यो ।

यी धर्मउपदेशहरू सुन्ना मलाई यस्तो विचार आउयो कि सबै मानिसहरूले यस्ता उपदेशहरू सुन्न पाए हाङ्गो देशमा अशान्ति भन्ने हुइनथ्यो होला । नेपाल स्वर्ग जस्तो हुन्यो होला जस्तो भास्यो ।

हामीलाई शिक्षामुलक T.V. Program भनि देखाइयो । पाप र पुण्य भनेको के कस्तो हो ? पाप गर्दा के हुन्छ ? पुण्य गर्दा के हुन्छ ? सबै कुरा सिकाइयो । ध्यान गरेर आफ्नो मनलाई बशमा राख्ने कुरा पनि सिकाइयो ।

यस्ता कार्यक्रमहरू समयसमयमा भइराख्यो भने हामी जस्ता धेरैले धेरै, रामा, असल कुराहरू सिक्ने भौका पाउँछन् । बच्चाहरूका लागि त यस्ता कार्यक्रमहरूमा जाने धेरै फाइदाजनक हुन्छ जस्तै मलाई लाग्यो । फेरिफेर पनि भौका पाएँ भने यस्ता कार्यक्रमहरूमा अवश्य भाग लिनेछु ।

॥ भवतु सब्ब मंगलम् ॥

मन्दर्भ धर्मवती गुरुमाको ०२ ओ जन्म जयन्ती

एउटी नारीको संघर्ष अनि सफलता

पूर्वेली पैतृक समाजमा मात्र होइन पश्चिमी मुलुकहरूमा पनि नारी जातीले सफलता हासिल गर्न अनेकौं थरिका संघर्षमा उत्रिन पर्दछ । उसो त बा-आफ्नो कार्य क्षेत्रमा सफलता हासिल गर्न संघर्ष र समस्या सामना गर्नुपर्ने नै हुन्छ महिलाले मात्र होइन, पुरुषले पनि । तर साभा खाले समस्या, संघर्षको अलावा महिलाले बेर्गलै समस्या, संघर्ष भोग्नु पर्ने हुन्छ केवल उनी एउटी महिला भएकै कारण । विश्वकै कुरा गन्धौ भने तल्लो निम्नसारको कार्यक्षेत्रमा प्रशास्त महिला सहभागीता भईसक्यो एकाइसौं शताब्दीमा । तर उच्च ओहोदामा पुगुञ्जेल महिला पिछडीन्छन् । संसारमै अहिले सम्म करिं जना महिला राष्ट्रपति, करिंजना महिला प्रधानमन्त्री भई सके र ? पुरुषको तुलनामा ज्यादै न्यून ।

आर्थिक, सामाजिक, राजनीतिक, कानूनी, सांस्कृतिक इत्यादि क्षेत्रका अलावा धार्मिक क्षेत्रमा पनि एउटी नारीले नारी भएकै कारण थप समस्या संघर्ष भेल्पु पर्दैरहेछ । आज नेपालमा थेरवादी बुद्ध धर्म प्रचार गर्नमा एक अद्वितीय व्यक्तित्व भिक्षुणी धर्मवतीले पनि बुद्ध धर्म प्रचार जस्तो पवित्र कार्य गर्नको लागि पनि निकै लैंगिक संघर्ष गर्नु परेको रहेछ । केही उदाहरण : बर्मामा १४ वर्षे अध्ययन काल पूरा गरेपछि धर्मवती गुरुमां नेपालमा बुद्ध धर्म प्रचार गर्ने महान उद्देश्य लिई अन्य दुईजन गुरुमाहरू मां गुणवती र रत्न मञ्जरीका साथ स्वदेश फर्कनु भएको थियो । केही महिना धर्म देशना गर्न थाल्नु भएपछि धर्मवती गुरुमांको देशनाबाट सबै मानिस प्रभावित भए । गुरुमाहरू बस्नको लागि एउटा विहार बनाउनु पर्ने आवश्यकता महशूस गरी धर्मवती गुरुमांकै घर परिवारबाट प्राप्त रकमबाट श्रीधरलमा एउटा जग्गा पनि किनियो । त्यसपछि विहार बनाउन उपासक उपासिकाबाट सश्रद्धा चन्दा उठाउने तरखर हुँदा नेपालमा केही भिक्षुहरूबाट त्यसको विरोध भयो र रोक लगाइयो । हिम्मत नहारी धर्मवती गुरुमांले जसो तसो गरी आफै स्तरले २०२२ सालमा धर्मकीर्ति विहार स्थापना गरी छाइनु भयो ।

त्यहीताकै श्रीधरित अको थेरवादी विहारमा धर्मवती गुरुमांको धार्मिक प्रवचनबाट उपासक उपासिकाहरू प्रेरित भएर तिनको धुङ्गो लाग्यो । प्रवचन चल्दै थियो । बिचमै अबदेवि तिमीले प्रवचन दिनु पर्दै भनी रोक लगाइएको थियो किनकि पुरुषको दाँजोमा महिलाको धर्म देशना लोकप्रिय हुन थालेको थियो । तिनैताका एउटी उपासिकाले आफ्नो पतिको देहावसान हुँदा मुण्ड स्मृतिमा ७ दिनसम्म भिक्षुहरू तथा

■ रीना तुलाधर
‘परियति सद्गम्म कोविद’
धर्मवती गुरुमांबाट धर्म देशनाको कार्यक्रम राखेको थियो । सातौं दिनमा ठूलो भोजन तथा दानको कार्यक्रम पनि राखिएको थियो । भिक्षुहरूको दैनिक धर्मदेशनाको बिचमा एउटी महिला गुरुमांको धर्म देशना राखेमा हामी कोही भोजन खान आउने छैनौं । भनीकन ती उपासिकालाई धर्मकी दिंदा धर्मवती गुरुमांको धर्म देशनालाई हटाइएको थियो ।

अको एउटा खल्लो घटना धर्मकीर्ति विहार स्थापना भएर यस विहारबाट निकै धर्म प्रचार भइसकेपछि पनि अनगारिका गुरुमाहरू मात्र बस्ने बसोबासलाई “विहार” भन्न मिल्दैन भनी विवाद उठेको थियो र ‘विहार’ शब्द हटाउन खोजिएको थियो ।

धर्मवती गुरुमांकै सत्प्रयास तथा सक्रिय नेतृत्वको फलस्वरूप निर्मित लुम्बिनी स्थित नेपाली विहारको नाम हाल “अन्तर्राष्ट्रिय भिक्षुणी केन्द्र गैतमी विहार” राखियो ।

शील सदाचारको दृष्टिकोणले एउटा “भिक्षु” सरह “भिक्षुणी” हुन सक्छ भन्ने कुरोको मान्यता अहिलेसम्म दिइएको छैन । भिक्षुणी शब्दको अपमान भएको छ ।

तथागतको सद्गम्म प्रचार गर्ने एउटै पवित्र उद्देश्य लिएर आफ्नो जीवनको पांगा गुडाउनु भएका अदम्य साहसी धर्मवती गुरुमां यस्ता ठूला साना कूनै पनि बाधा अड्चनबाट पछि हट्टु भएन । धर्म प्रचारको उहाँको यात्राले ४१ वर्ष पुरा गरीसक्यो आज उहाँ राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सम्मानित व्यक्तित्व भईसक्नु भएको छ । स्वदेशी स्तरमा उहाँलाई ज्ञानमाला रत्नबत सिरपाः, भाषा थुवाः उपाधि दिइएको छ भने पचास भन्दा बढी राष्ट्रिय धार्मिक तथा सामाजिक संघ संस्थाहरूले अभिनन्दन गरेको छ । बर्मा सरकार बाट अति उच्चस्तरीय पदबी ‘शासनधर्म धर्माचारिय’ र ‘अगग महागन्थ वाचक पण्डित’ उपाधिबाट विभूषित गरिएको छ । आज धर्मवती गुरुमां नेपाली बौद्धहरूको पूज्यनीय व्यक्तित्व हुनहुन्छ । उहाँ अझै रोकिनु भएको छैन । ७२ वर्षको बृद्धावस्थामा पनि उहाँको यात्रा तिब्र गतिले नै अगाडि बढिरहेकै छ ।

अन्तमा यहाँ एउटी नारीको सफलता यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा यो हो कि एउटी नारीको संघर्षशील सत्प्रयासको फल स्वरूप नेपालमा तथागतको सद्गम्म व्यापक प्रचार भयो । सद्गम्म सुनेर, पढेर, लेखेर, हजारौको जीवन सुधियो, जीवन सहज भयो, नैतिक बन्यो, धर्मको सही पहिचान भयो । ■

सात संयोगको दिवस-आषाढ पूर्णिमा

■ देवन्नराज शाक्य

बौद्ध जगतमा आषाढ पूर्णिमाको दिन निम्न सातसंयोग परेकोले यस दिनलाई विशेष महत्व मानिएको छ । सात संयोग यसप्रकार छन् १. बोधिसत्त्वको गर्भप्रवेश २. महाभिनिष्क्रमण ३. धर्मचक्रप्रवर्तन ४. वर्षावास ५. अद्विप्रातिहार्य ६. अशिर्मदिशना ७. प्रथम संगायन । उपरोक्त घटनाहरूलाई छोटकीर्मा वर्णन गर्ने प्रयास गरिएको छ ।

१. बोधिसत्त्वको गर्भ प्रवेश :

महारानी महामायादेवी शीलवान थिइन । शीलपालन गरी नित्य पूजा पाठ गर्नु उनको दैनिक चर्या थियो । जातक अट्कथामा उल्लेख भए अनुसार – एक दिन उनी सुतीरहेको अवस्थामा एउटा अनौठो कल्पनाने नगरेको सपना देखिन् । सपनामा उनले आफू एउटा हिरा जबाहरात तथा रंगीचरी फूलमालाले भव्य रूपमा सजिइएको पलंगमा सुतीरहेको र त्यसबेला देवलोकबाट चार जना देवगणआई आफूलाई उक्त पलंग सहित हिमालय पर्वत लगि महाशाल वृक्षमूनि मनोशिला आसनमा राखे । देवकन्याहरू द्वारा महारानीलाई अनोतप्त दहमा नुहाई दिए र आवश्यक श्रृंगार गरि कनक विमानमा पूर्व तिर शीर लगाई सुताए । त्यसै समयमा तुषित देवलोकमा बस्ने स्वेतकेत बोधिसत्त्वले सेतो हातीको सानो रूप धारण गरि, सेतो कमलको फल लिएर आफू सुतीरहेको पलंगको तीन पटक परिक्रमा गरि दाहिने काँडी मैनेबाट गर्भमा प्रवेश गरे ।

भोलीपलट महारानीले महाराज शुद्धोदन समक्ष गए राती आफूले अचम्मको सपना देखेको कुरा बताए । महारानीले देखेको सपना शुभ अशुभ के हो ? बुझ्न महाराजले वरिष्ठ राजपुरोहितलाई बोलाउन पठाए । महारानीले आफूले देखेको सपनाबाट राजपुरोहितलाई पनि सबै कुरा यथार्थ बताए ।

सबैकुरा सुने बुझेपछि राजपुरोहितले विनष्टतापूर्वक विनित गरे – महाराज, महारानीले देख्नु भएको सपना औतैनै शुभ लक्षणको छ । दश महिना पछि महारानीको कोखबाट एउटा सर्वगुण सम्पन्न, जो अस्त्र शस्त्रलगायत सम्पूर्ण विद्यामा पारंगत हुनेछ, लक्षण युक्त बालकको जन्म हुनेछ । उक्त बालक राजकाज सम्हालेमा चक्रवर्ती राजा हुनेछ, सन्यासी बनी राजपात त्याग गरि गएमा बुढ बन्नेछ ।

बोधिसत्त्वले महामायादेवीको गर्भप्रवेश गरेको दिन आषाढ पूर्णिमाको दिन थियो ।

२. महाभिनिष्क्रमण :

सानै देखि ध्यानी गंभीर बालक सिद्धार्थको उमेर जति जति बढ्दै गयो उति उति उनमा गंभीरता पनि बढ्दै गयो । उनको गंभीरपनाबाट ध्यान हटाई राजपि सुख सथलमा रमाओस् भन्ने इच्छाले बाबु शुद्धोदनले मौसम अनुकूलको रम्य, सुरम्य र शुभ तीन बटा विलासितायुक्त भवन बनाई दिए । त्यहाँ शिद्धार्थको मन बहालाउन सुन्दरीहरूको पनि व्यवस्था गरिए । तापनि उनको मन यसमा अल्पिएन । उनको दिन ध्यान एवं चिन्तनमै बिल्न थाल्यो ।

एकदिन राजकुमार शिद्धार्थ सारथी छन्दकलाई साथमा लिई नगरपरिक्रमा गर्ने गए । नगरपरिक्रमाको क्रममा उनले

एउटा असक्त रोगी मानिस पिडाले कराई राखेको देखे, त्यसपछि एउटा बुढो मानिस कुप्रिएर लौरोको लायाराले सकि नसकि हिंड रहेको देखे, अलिपर पुगेपछि धार जना मानिसले एउटा शब्द बोकि ल्याइरहेको र त्यसको पछि पछि मृत व्यक्तिको आफनिताहरू रोई आइरहेको देखे र अन्तमा एउटा उज्जालो अनुहार भएको सन्यासी आफै सुरमा विस्तारै हिँडिरहेको देखे ।

दरवार फर्केपछि सिद्धार्थले आज नगर परिक्रमाको क्रममा देखेको कुराबारे सारथीसंग सोधे । सारथीले जबाफ दिए – हे राजकुमार, मानिस जन्म भए पछि उमेर बढ्नुका साथ साथ बढ्द हुन्छ, रोगी हुन्छ, असक्त बहुत्यु हुन्छ । जन्म भएपनि मृत्यु अवस्थाभावी छ । क्वाहि प्रति मानिस, जीव अमर रहदैन । कोहि कोहि मानिस गृहस्थ जंजालबाट मुक्त हुन सन्यासी भई लोक कल्याणमा लागद्व्य ।

सारथी छन्दकको यस्तो जबाफ सुनी सिद्धार्थलाई भन विचलित तुल्यायो । मानिसलाई दुःखबाट कसरी भक्त गर्न सकिन्द्ध, भवचक्रबाट कसरी पार लगाउन सकिन्द्ध भन्ने भन गंभीरतापर्वक सोच्च बाध्य बनायो । सिद्धार्थलाई मवीरजन प्रदान गर्ने उसको खोपिमा दैनिकहरूमा सुन्दरीहरूको नाचगान हुन्थ्यो । नगरपरिक्रमा गरि फर्केको रातमा पनि नियमित कार्यक्रम अनुसार सुन्दरीहरूले नाचगान प्रस्तुत गरे । सिद्धार्थलाई नाचगानमा कैनै रुचि नभएको कोरण त्यहिं निदाए । सिद्धार्थ निदाएको देखि नाच्चा नाच्चा थाकेर चूर भएका सुन्दरीहरू पनि त्यहिं निदाए । केही बेर पर्छि सिद्धार्थको निंद खुल्यो । कोठाको चारैतर सुन्दरीहरू लास जस्तो असत्यस्त रूपमा पलिटएको देखि उनलाई भन विरक्त लाग्यो ।

उक्त घटनाक्रमले सिद्धार्थको गृहत्याग गर्नेमा थप बल पुऱ्यायो । एक रात पत्ती भद्रकञ्चना (यशोधरा), छोरा राहुल मस्त निदाएको अवस्थामा उनले गृहत्याग गरे ।

बौद्ध ग्रन्थ बूद्धवंश (गौतमबुद्ध १६) मा उक्त चार निमित्त देखि गृहत्याग गरेको घटनाको वर्णन गरिएको छ । सिद्धार्थले गृहत्याग गर्नुपर्व यशोधराले सपनामा सिद्धार्थले गृहत्याग गरेको देखेको करा पाने पुराना ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

सिद्धार्थले गृहत्याग गर्न दरवार बाहिर आईपुग्दा सारथी छन्दकलाई साथ लिई आफौ मनपरेको छोडा काच्चक चढी मध्यरातमा गृहत्याग गरे ।

सिद्धार्थले गृहत्याग गरेको यस घटनालाई महाभिनिष्क्रमण भनिन्द्ध । त्यसबेला उनको उमेर २९ वर्षको थियो । उक्त दिन आषाढ पूर्णिमाको दिन थियो ।

३. धर्मचक्रप्रवर्तन :

६ वर्षसम्म कठोर तपस्या गर्दा सिद्धार्थको शरीरमा केवल हाड छालामात्र बाँकी रह्यो । शरीरलाई असि कर्ट दिई तपस्या गर्दा आफुले खोजेको ज्ञान प्राप्त गर्न नसकिने रहेछ भनि बुझे । सुजाताले वृक्षदेव भनि चढाएका क्षीर भ्रेजन गरे । सोतिय नामक ब्राह्मणले दान गरेको आठमुठी कुशको आशन लगाई बोधिवृक्षमूनि विपश्यना ध्यानमा भग्न हुनु भयो । गृहत्याग गरेको ६ वर्ष पश्चात ३५ वर्षको उमेरमा कहाँलाई

बोधिज्ञान प्राप्त भयो । वहाँ बुद्ध हनु भयो ।

आफूले प्राप्त गरेको ज्ञानलाई हप्तौ सम्म पुनरावलोकन गरिरहन भयो । निकै चिन्तनमनन् गर्न भयो । आफूले प्राप्त गरेको दुःखबाट सुक्त हुने ज्ञान अहलाई बाँझते कि नवाँहुने वहाँ दोधारमा पर्न भयो । पछि निश्चय गर्नु भयो— “संसारमा ज्ञानी गुणी मान्येको कमी छैन, मैले प्राप्त गरेको ज्ञानलाई पक्के बुझ्ने छैन र सोहिं अनुसार आचरण गरि दुःखबाट मुक्त हुनेछन् ।”

सर्वप्रथम यो ज्ञान कसलाई बाँडू भनि सोच्नु भयो । ध्यानबलद्वारा वहाँहरूको स्थिति बुद्धा पञ्चवर्णीय भिक्षुहरूलाई संभन्न भयो र उनीहरू सारानाथको ऋषिपतन मृगदावनमा छ भन्ने थाहा पाउन्नभई त्यसतर्फ लाग्नु भयो ।

पञ्चवर्णीय भिक्षुहरू कोण्डन्य, वप्प, भद्रिय, महानाम र अस्सजितले टाडाबाट बुद्धलाई आफूहरूतिर आइरहेको देखि बुद्धको स्वागत गर्न कोहि पनि अगाडि न जाने भनि आपसमा सल्लाह गरे । उनीहरूले सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरि बुद्ध हनु भएको कुरा थाहा पाएका थिएनन । जति बुद्ध नजिक आए उति उति उनीहरू बुद्धको सत्य मैत्री एवं करुणाको प्रभावले वहाँको स्वागत गर्न आतुर देखिए । सबै अगाडि बढि वहाँको यथोचित स्वागत गरि आसनमा बसाले ।

केहि बेर विश्वाम गरि बुद्धले ती पञ्चवर्णीय भिक्षुहरू समक्ष आफूले प्राप्त गरेको नौलो ज्ञानको बारैमा उपदेश दिनु भयो । यस प्रथम देशनालाई धर्मचक्रप्रवर्तन सुत्र (धर्मचक्रप्रवर्तन सुत्र) भन्नन्द्य । बुद्धको प्रथम देशना सुनी पहिलो दिनमै भिक्षु कोण्डन्य सोतापन्न हुनु भयो । दोस्रो दिन भद्रिय, चौथोदिन महानाम र पाँचौ दिन अस्सजित सोतापन्न हुनु भयो । पाँचौ दिन पञ्चवर्णीय भिक्षुहरू सबै सोतापन्न भैसकेपछि बुद्धले वहाँहरूलाई अनेन्त लक्षण सुत्र (अनतिलक्षणसुत्र) को उपदेश सुनाउनु भयो ।

धर्मचक्रप्रवर्तन सुत्रको देशनाको क्रममा बुद्धले चार आर्यसत्यको बारैमा प्रकाश पार्नु भयो । चारआर्यसत्य के हो ? १. दुःख आर्य सत्य- दुःख छ । २. दुःख समुदय आर्य सत्य- दुःखको कारण छ । दुःखको कारणमा प्रतित्यसुतुपाद (हेतुवाद) को व्याख्या गर्नु भएको छ । दुःखको मूल कारण अविद्या हो । अविद्याको नाश भएमा सम्पूर्ण दुःखबाट मुक्त भई निर्वाण प्राप्त हुन्दू भनि बताउनु भयो । ३. दुःख निरोध आर्यसत्य- दुःख निरोध गर्न सकिन्दू । ४. दुःख निरोध गर्ने गामिनी प्रतिपदा आर्यसत्य- दुःख निरोध गर्ने उपाय छ । दुई अति मार्ग, (अति सुखी हुनु एवं अति दुःखी हुन) लाई छोडि मध्यममार्गको उपदेश दिनु भयो । मध्यममार्गलाई आर्यस्त्रांगिक मार्ग भनिन्दू । ती हुन्- सम्यक्कृष्टि, सम्यक्संकल्प प्रज्ञा अतर्गत, सम्यक वचन, सम्यक कर्मान्ति, सम्यक आजिविका- शील अन्तर्गत र सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि- समाधि अन्तर्गत पर्दछ । शील, समाधि र प्रज्ञा बुद्धको उपदेशको मल सार हो । अनित्य, दुःख र जनात्म तीन ज्ञान यथार्थतालाई बुझि दुःखबाट मुक्त हुन सकिन्दू ।

भगवान बुद्धले पञ्चवर्णीय भिक्षुहरू समक्ष प्रथम देशना त्यसवेलाको बोलिचालिको भाषा मागधि (मगधि) भाषामा दिनु भएको थियो ।

प्रथमदेशना धर्मचक्र प्रवर्तन सूत्रको उपदेश गर्नु भएको

दिन आषाढ पूर्णिमाको दिन थियो । यसकारण आषाढ पूर्णिमाको दिनलाई धर्मचक्रप्रवर्तन दिवसको रूपमा पनि भनाईन्दू ।

४. वर्षावासको नियम :

भिक्षु भिक्षुणीहरू वर्षात महिनाको समय तीन महिनासम्म एउटै विहारमा बस्ने नियमलाई वर्षावास भनिन्दू । वर्षाकालमा वर्षातले गर्दा बाटोहरू हिलोभई हिन्दन अप्स्यारो हुने, खोला नाला बढी एकस्थानबाट अर्को स्थानमा जान असुविधा हुने, किटपतंग, घस्ने जीवहरूको डर हुने, पानीले रुकिई रोगी हुने, एक ठाउँमा बस्ने नश्वर्ह स्थानिय मानिसहरू धर्मज्ञानबाट पनि बचित हुनु पर्न आदि विभिन्न कारणले गर्दा भगवान बुद्धले भिक्षु भिक्षुणीहरूको लागि वर्षावासको नियम बनाउन भएको हो । एउटै विहारमा तीन महिनासम्म बस्ना उपरोक्त कठिनाईबाट मुक्त हुनुको साथै अध्ययन भनन गर्न, विपश्यनाध्यायन गर्न, एवं स्थानिय उपासक उपासिकाहरूलाई धर्मांपदेश दिन पनि पर्याप्त समय हुने भयो ।

वर्षावास बस्ने भिक्षु भिक्षुणीहरूले एक दिन पनि यताउति नगरी तीन महिनासम्म एउटै विहारमा बस्नुपर्ने भन्ने कठूर नियम छैन । केहि परिस्थितिहरूमा वर्षावास बस्ने भिक्षुहरू सात दिन सम्मको लागि अन्यत्र जान सबदछन् । तर सातौ दिनमा भने वर्षावास बसेको विहारमा अनिवार्य रूपले फिर्ता आउनैपर्दू । निम्न परिस्थितिहरूमा सात दिन सम्मको लागि विहार छोडि अन्यत्र जान सकिने व्यवस्था गरिएकहुन् । १. आफ्नो परिवारको कुनै सदस्य अस्वस्थ छ भनि थाहा प्राई उसलाई हेर्न जानु परेमा २. अन्य भिक्षु भिक्षुणी, श्रामणेरहरू अस्वस्थ भएको समाचार आएमा उनीहरूलाई हेर्न जानु परेमा ३. कुनै भिक्षु भिक्षुणीहरूले यौन असन्तोषका कारण चिवर त्याग गर्न लागेको थाहा पाई त्यस्तो समस्या समाधान गर्न जानु परेमा, विहार छोडी जान सबदछन् । ४. वर्षावास बसेको विहार भत्के बिग्रीमा, त्यसको मरम्मत संभार गर्नु पर्न भएमा विहार छोडि जान सबदछन् । ५. कुनै टाडाको उपासक उपासिकाहरूले शुभ्रायार्यको लागि निमन्त्रण गरेमा पनि विहार छोडि जान सबदछन् ।

उपरोक्त परिस्थितिका अलावा निम्न अवस्थाहरूमा पनि विहार छोडि वर्षावास त्याग्न सक्ने नियम बनाइएको छ । ती हुन् १. जंगली जनावरका कारण त्यस विहारमा बस्न नसक्ने भएमा २. चोर डाङ्काहरूको भयका कारण, ३. भूतप्रेत आदिबाट विघ्नावधा आहापरेमा ४. आगलागीबाट विहारको हानी नोकसानी भएमा ५. खोलाले विहार बगाएर लगेमा ६. आवश्यक अनुसार दैनिक रूपमा भोजनको व्यवस्था नभएमा ७. आवश्यक भएको बेलामा औषधोपचारको व्यवस्था नभएमा ।

भगवान बुद्धले बनाउनु भएको वर्षावासको नियम हालसम्म कायम रहि आएको छ । वर्षावासको नियम आषाढ पूर्णिमा देखि लाग्नु हुने भएकोले यस दिनको विशेष महत्व रहेको छ ।

५. छोडि प्रतिहार्य :

एक समयमा भगवान बुद्ध कोशल प्रदेशमा नरेश प्रशोन्नजीतको आतिथ्यमा भिक्षु गणहरूकासाथ रहनु हुन्दू । बुद्धको सारयुक्त धर्मांपदेशबाट प्रभावित भई नगरका असंख्य नरनारीहरू विहारमा आई वहाँको उपदेश सुन्ने

गर्देय । धैरै नरनारीहरू बुद्धोपदेश प्रति आकर्षित भएकाले अबौद्धहरूलाई दाह भयो र आफ्नो मत तिर आकर्षित गर्न ऋद्धि प्रदर्शन गर्ने भनि प्रचार प्रसार गर्न थाले ।

महाराज प्रसेनजीति कहाँ पनि यो करा पुरयो । उनले भगवान बृद्धसमझ गई सारा कुरा सुनाई ऋद्ध प्रदर्शन गर्नको लागि विनम्रतापूर्वक विन्ति गरे । तर भगवान बृद्धले प्रसेनजीतिलाई भर्न— हे राजन, बौद्धहरु अखलाई होचा देखाउन, अरुसंग प्रतिस्थाप्त गर्न, आप्नो पौरख देखाउन, असुप्रति देवधाव राखि ऋद्ध प्रदर्शन गर्नमा विश्वास गर्दैन । अतः यसप्रकारको प्रतिस्थाप्त गर्नकोलागि मलाई जोर नगर” ।

भगवान बुद्धको यस्तो जवाफ सुनि प्रसेनजीत
निरास भए । वहाँले सारा प्रजागणको अनुरोधलाई अस्विकारर
गरि मन दुःखाउन चाहनु भएन बाध्य र्भई बुद्धले आध्यात्मिक
शक्तिद्वारा आशाढ पूर्णिमाको दिन श्रद्धि प्रातिर्हार्य देखाउन भयो ।

विशाल जनसमुदाय विच भगवान बदले ध्यानयोगबल-
द्वारा शरीरबाट आगो निकाल्ने तेजो कैसिण पच्चवेक्षण,
पानीको धार उत्पन्न गर्ने- आपो कैसिण आलम्बन, तेज चमक
भएको ६ वर्षा रश्मी उत्पन्न गर्ने- नील आदि कैसिण आलम्बन,
यस्तै शरिरको प्रत्येक अंगप्रत्यंगबाट अलग-अलग आगो र
पानी निकाल्न झई कृद्धि प्रतिहार्य देखाउन् भयो ।

भगवान बुद्धले यस्तो चमत्कार देखाई अख्लाई आफ्नो
तर्फ आकर्षित गर्ने क्रामा विश्वास गर्नु हन्त ।

भगवान बृद्धे आषाढ पूर्णिमाको दिन अबौद्धहरूको भ्रम निवारण गर्न ऋद्धि प्रतिहाये गर्नु भएकोले यसदिनको विशेष भात्त्व रहन गएको छ ।

६. अभिधर्म देशना :

बुद्धले अधिर्घर्म देशना गर्नु भएको दिन आषाढ पूर्णमा
कै दिन ।

७. प्रथम संगायन :

भगवान् बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरिए । ४५ वर्षसम्म अनवरतरूपमा धर्मार्पणदेश दिनु भएको थियो । वहाँ ८० वर्षको उमेरमा कृशीनगरमा वैशाशपूर्णिमा मंगलवारको दिन महापरिनिर्वाण हनु भयो ।

भगवान बुद्धको परिनिर्वाणको कुरा सुनि वृद्धावस्थामा
मिक्षु वनेका सुभद्रले भने बुद्धको निर्वाणले हामी बन्धन मुक्त
भयौँ । जहिले पनि यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भनिन
नियममा मात्र बाँधि राख्ये । बुद्धको पालाका जैष्ठ मिक्ष
महाकाश्यप सुभद्रको यस्तो कुरा सुनि दृखित भए । बुद्ध पछिका
बहांले प्रतिपादन गर्नु भएको धर्मको भविष्य प्रति चिन्तित हुनु
भयो ।

बुद्ध जीवित हुँदासम्म वहाँको उपदेश संकलित गर्ने
तरफ कसैको सोच भएन । बुद्ध शासन चिरस्थायी राख्न वहाँको
परिनिवारण पश्चात् वहाँले विभिन्न स्थान र विभिन्न
अवसरहरूमा दिनु भएको उपदेश संकलित गर्नु पर्ने
आवश्यकता महसुस गरियो । र जेष्ठ भिक्षु महाकाश्यपलाई सो
कामको जिम्मा दिने निर्णय गरियो ।

बुद्धको महापरिनिर्वाण भएको ठिक तीन महिनापछि मगध नरेश अजातशत्रुको संरक्षकत्वमा जेष्ठ भिक्ष महाकाशयपको अद्यक्षतामा प्रथम संगायन गरियो । राजगृहको वेभार पर्वत स्थित सप्तपर्णी गफामा भएको उत्तर संगायनमा

५०० जना भिक्षुहरूको उपस्थित थियो । सो संगायन सम्बन्धिना सम्म चलेको थियो । ५०० जना भिक्षुहरू सम्मिलित भएकोले यस संगायनलाई पञ्चसतिक पनि भनिन्द्य ।

यस संगायनमा बुद्धका उपदेश एवं भिक्षु भिक्षुणीहरूका नियम क्रमशः सत्तपिटक र विनयपिटकमा संकलन गरि सम्पादन गर्ने कार्य सम्पन्न गरियो । २५ वर्ष सम्म बुद्धको समिपमा रहि सेवा गर्नु भएका भिक्षु आनन्दले बुद्धका उपदेशहरू क्रमबद्धरूपमा प्रस्तुत गर्नु भएको थियो । भिक्षु उपाली (भिक्षु हुन् पूर्व नाउ पश्चा गरेका) ले बुद्धले बनाउनु भएका नियमहरू क्रमबद्धरूपमा प्रस्तुत गर्नु भएको थियो । भगवान बुद्धको लाहिने हात मानिने भिक्षु आनन्दको बुद्धको महापरिनिवौण भएको ४० वर्षपछि १२० वर्षमा निर्वाण प्राप्त गर्न भयो ।

बृद्धको उपदेश एवं विनयहरू संपादन मरिएको प्रथम संगायनको सुख्खात आषाढ पूर्णिमाको दिन भएको थियो । उपरोक्त सात संयोगको दिन भएकोले बृद्ध जगतमा आषाढपूर्णिमाको दिनलाई विशेष महत्वको दिन मानि आएको छ ।

अस्तु सवैको मंगल होस् ।

धर्मकीर्ति विहारमा बद्धपञ्चाश विजयदना

गत चेत् २१ वर्ष माट्ठी देख आया है। यहाँ सम्प्रभु की तिहारा बुद्ध प्रज्ञा र भगवाना का उपर्युक्त वाला भएके थियो।

| संकेत | वर्द्धपुला | दृष्टि |
|-----------------|------------------|--------|
| २०८३ ब्रह्माण्ड | चीमली गुरुमा | दृष्टि |
| २०८३ विष्ठु रूप | चीमली यात्रमा | दृष्टि |
| २०८३ असार १ | चीमली गुरुमा | दृष्टि |
| २०८३ असार ५ | चीमली यात्रमा | दृष्टि |
| २०८३ असार ७१ | दस्ताविजी गुरुमा | दृष्टि |

सामृद्धाहिक अभियान पाठ्यक्रम

स्थान- अमरावती विलास श्रीमं नारायण
 पूजा सम्पन्नता यात्राको ७२ वी पवित्रता पूजा अपनायामा
 पूजा भित्र सधाको ब्रह्माट मिति २०८३ अक्टूबर को ताते देखि
 विहार ३ बजे देखि ५ बजे सम्म आवाहनका अनुष्ठान पूजा
 सम्पन्नता यात्राको ७२ वी पवित्रता पूजा भोजन देखि जल
 सम्पादन होइ।

कार्यक्रम यसरी सञ्चालन भवति किंतु—

| क्र.सं. | दिन | आमंथनम् भाष्ट | प्रति |
|---------|--------------|---------------|---------|
| १ | २०६३ असार २२ | धर्मसंगीण | भाष्ट |
| २ | २०६३ असार २३ | विभाग | प्रयत्न |
| ३ | २०६३ असार २४ | कथावस्थ | प्रयत्न |
| ४ | २०६३ असार २५ | पूर्णल पञ्चमि | भाष्ट |
| ५ | २०६३ असार २६ | वारकुण्डा | भाष्ट |
| ६ | २०६३ असार २७ | यमक | प्रयत्न |
| ७ | २०६३ असार २८ | षष्ठी | प्रयत्न |

सन्दर्भ धर्मकीर्ति विहारको ४९ औ जन्म जयन्ती

धर्मकीर्ति विहार स्थापनाको पृष्ठभूमि - केही सत्य तथ्य

■ रीना तुलाधर

गत बैशाख २६ गते धर्मकीर्ति विहार स्थापना भएको ४९ वर्ष पुरा भइ ४२ औ वर्षमा प्रवेश गयो । यसै सन्दर्भमा धर्मकीर्ति विहार स्थापना हुनु अगाडिको पृष्ठभूमि यहाँ प्रस्तुत गर्न लागिएको छ । वि.सं. २०२० साल आश्विन ७ गते बर्मी मां गुणवती गुरुमां र रत्न मञ्जरी गुरुमांको साथमा धम्मवती गुरुमांको नेपाल आगमन भयो । नेपालमा बुद्ध धर्म प्रचार गर्ने महान उद्देश्य लिएर पाल्नु भएका ती प्रव्रजित गुरुमांहरूले त्यतिबेला भोग्नु भएको संघर्षमय जीवनको कुरा पनि यही सन्दर्भमा गाभिन आउँद्य । १४ वर्षको बर्मामा अध्ययन काल पुरा गरेर नेपाल फर्किने वित्तिकै धम्मवती गुरुमां आफ्ना सहकर्मी मां गुण गुरुमां र रत्न मञ्जरी गुरुमांसँगै आफै जन्मथलो पाटनमा पिता हर्षमान शाक्यको घरमा २ महिना सम्म बसोबास गर्नु भयो । त्यति बेला धम्मवती गुरुमांको पिता दिवंगत भई सम्मनु भएको थियो । तर गुरुमांकी आमा हेराथकुले रामैसँग हेर विचार गर्नु भएकोले २ महिनासम्म त उहाँहरूको जीवन सजिलैसँग बित्यो भन्नु भयो ।

त्यसताका भिक्षु सुमंगलद्वारा काठमाडौँस्थित गणमहाविहारमा स-साना बाल बालिकाहरूलाई बौद्ध शिक्षा अध्यापनको कक्षाहरू संचालन गरी राख्नु भएको थियो । संचालक भिक्षु सुमंगल जापानको यात्रामा जानु पर्न भएकोले उहाँले धम्मवती गुरुमांसँग ती कक्षा संचालन गर्न आग्रह गर्नु भयो । साथै सुमंगल भन्तेले प्रव्रजित भईसकेपछि आफै घरमा बस्ता रामैसँग धर्म प्रचार गर्न सकिदैन भनी सल्लाह पनि दिनु भएको थियो । सुमंगल भन्तेको सल्लाह र आग्रहलाई शिरोपर गरी धम्मवती गुरुमां आफ्नो जन्म घरमा बस्न छोड्नु भयो ।

गणविहार भिक्षुहरूको विहार भएकोले उहाँले त्यहाँ बस्न मन गर्नु भएन । उहाँहरू बस्नको लागि कुनै निश्चित ठाउँ थिएन । काठमाडौँको ज्याःबहालस्थित भाजुरत्न (भाजुदाई) को घरमा बस्ने बन्दीबस्त गरियो । भाजुदाई सम्यक पूजामा मुख्य आचार्य पनि हुनुहुन्छ । उहाँको घर पनि ढूलो थियो । उहाँकै घरमा बसी धम्मवती गुरुमाले ५०५० जना जति बालबालिकाहरूलाई बुद्ध धर्म सिकाउने कार्य गर्नु भयो । उल्लेखनीय छ यी नै बालबालिका मध्ये एकजना वर्तमानका एक अति सक्षम, विद्वान भिक्षु सुगच्छ पनि हुनुहुन्यो । भिक्षु सुगच्छ हाल थाइलैण्डमा संघराजाका सचिव पदमा बसी अति उच्चस्तरको जिम्मेवारी बहन गर्ने काम गर्नुहुन्छ ।

त्यतिबेला उपासक उपासिकाहरू आज जस्तो दानको महत्ता बुझेर दान कार्यमा अग्रसर थिएन । अतः उहाँ गुरुमांहरूको जीवन कठिनमय थियो । उपमाको लागि

भाजुदाईको घरमा उहाँहरूलाई खान च्यूरा र चाकुको टुका दिहन्यो । बेलुकीतिर सानो आगोमा चामल बसालेर यागू पकाइन्यो । भोलिपल्ट बल्ल यागू पाकदा त्यसमा साङ्गो पनि खसीराखेको हुन्यो । धम्मवती गुरुमां र रत्नमञ्जरी गुरुमांले धीन लागेर यागू नखाई च्यूरा र चाकु खानु हुन्यो भने बर्मी गुरुमां मां गुण गुरुमाले च्यूरा र चाकु खान सबैदैनयो । अतः उहाँले साङ्गो फिकेर फ्याँकी त्यही यागू खानु हुन्यो । त्यस घरमा पुरानो किसिमको टिनमा मल थाप्ने खालको चर्पी हुँदा दिशा पिसाब गर्न पनि ज्यादै कठिन हुन्यो । यहाँनिर बर्मी गुरुमां मां गुण गुरुमांको गुण स्मरणीय हुन्छ । उहाँले आफ्नो देशको सुख सुविधा जम्मै त्यागी नेपालमा बुद्ध धर्म प्रचार गर्ने हेतु दुःख कष्ट जम्मै हाँसी हाँसी भेल्नु भयो ।

त्यसैताका धम्मवती गुरुमांले काठमाडौँ, ललितपुर र भक्तपुरको टोल टोलमा धार्मिक प्रवचन दिई बुद्ध धर्म प्रचारमा तिव्रता ल्याई आफ्नो कदम अगाडि बढाई सम्मनु भएको थियो । उपासक उपासिकाहरूको संस्था बढ्दै थियो । अनि गुरुमांहरूको बसोबासको लागि एउटा जग्गा खोज्नु पर्यो भन्ने कुरा उठ्यो । धम्मवती गुरुमांका दाजु भाइहरूले सकेसम्म उहाँलाई आफ्नो जन्मस्थान पाटनतिरै राख्ने मनशायले पाटनतिर जग्गा खोज्न बेजोड मेहनत गर्नु भएको थियो । तर धम्मवती गुरुमांले आफन्ताहरूको बिचमा आफलाई प्रव्रजित भावना कम हुन सबै भन्ने विचारले काठमाडौँमै बस्ने मन गर्नु भएको थियो । साथै सुमंगल भन्तेले पनि पाटनमा केही केही बुद्ध धर्म प्रचारको जग बसीसक्यो, काठमाडौँवासीलाई नै बुद्ध धर्म सिकाउनतिर ध्यान जानुपर्छ भनी उहाँलाई सुझाव दिएर जानुभएको थियो ।

जग्गा खोज्ने क्रममा काठमाडौँको श्रीघःस्थित रत्न बहादुर मालीको जग्गा उपयुक्त देखियो र त्यही जग्गा किन्ने निर्णय भयो । ६० फिट लम्बाई र ३१ फिट चौडाईको जग्गा रु. ३०००/- मा उपलब्ध भयो । त्यो रु. ३,०००/- रकम कहाँबाट उपलब्ध भयो सो को पछाडि केही कुरा उल्लेखनीय छ । धम्मवती गुरुमां बर्मामा १४ वर्षको लागि अध्ययनमा जानु हुँदाखेरि बिचमा एक पल्ट नेपालमा आउनु भएको थियो । त्यतिबेला उहाँको पिता हर्षमान शाक्यले छोरीलाई केही सम्पति दिने मनले पाटनमा एउटा पुख्यौली घर र ३ रोपनी जग्गा दिन खोज्नु भएको थियो । तब धम्मवती गुरुमांले - “मलाई घर के कामको ? त्यसै जग्गा लिएर पनि के गर्नु ? मोहीसँग बाली तिन्याउने भंडाट गर्ने अब म छुइन । प्रव्रजित भईसकेको नाताले म अब पैतृक सम्पत्ति घर र जग्गा लिने

छुइन । वरु मलाई धर्म प्रचार गर्न सहयोगार्थ केही रकम दिनोस्" भनेर मार्गनु भएको थियो । तब उहाँका पिताले रु. ३,०००/- दिने बचन दिनु भएको थियो । तर वियोगान्त कथा थयो । धम्मवती गुरुमां १४ वर्ष अध्ययन पुरा गरेर फर्केर आउनु हुँदा उहाँका पिता दिवंगत भई सबनु भएको थियो । आफ्ना पिताको बचन अनुसार धम्मवती गुरुमांको लागि अनी छुट्याइएको रु. ३,०००/- उहाँका दाजुभाइले उहाँलाई दिनु थयो ।

यसप्रकार उहाँहरु बर्माबाट फर्केको ६ महिना पछि एउटा जग्गा किनियो । त्यसपछि विहार बनाउन पैसा नभएकोले ६ महिना सम्म त्यसै रहि रुप्यो पछि बाट जग्गा मा सानै भएपनि घर बनाउनु पन्यो भनी शुश्वाट गरियो । श्रीघलमा काम गराउनु परेकोले ज्याःबहाल टाढा थयो भनी गुरुमांहरूलाई काठमाडौं तःखाँदै स्थित उपासिका दानलक्ष्मी कंसाकारले आफ्नो घरमा राख्नु थयो ।

धम्मवती गुरुमांले दानलक्ष्मी कंसाकारको ठूलो गुण रहेको बताउनु हुन्दै । उहाँको घरमा बस्दा राशोसंग खानपिन गराएर सुख सुविधा पुऱ्याएको सम्भीत्यतिबेला गुरुमांहरूलाई सबैभन्दा धेरै सहयोग गर्ने दानलक्ष्मी उपासिका नै हुनुहुन्दै भनी कृतज्ञता भाव व्यक्त गर्नु हुन्दै । दान लक्ष्मीको पतिको देहावसान भएकोले जीवन बिमाबाट रु. ५०००/- भारतीय रूपैयाँ आएको थियो । सो रकम दानलक्ष्मीले विहार बनाउन सहयोगार्थ दान दिन चाहेको तर पारिवारिक कारणले दिन नसकेको कुरा पनि उल्लेख गर्नु हुन्दै ।

त्यतिबेला काठमाडौंको फसिकेव भन्ने ठाउँमा धम्मवती गुरुमांले सात दिनसम्म प्रवचन दिंदा सयौ मानिस जम्मा भएको थियो । विहार बनाउन पैसाको अभाव भईराखेको भएर त्यतिबेला एउटी उपासिका बढीमाया मानन्द्वरले उपासक उपासिका समूहबाट नै चन्दा उठाउँ भनी सल्लाह दिएर चन्दा उठाउने तरखरमा लागेको थियो । यस कुरामा भिक्षु संघले विरोध गरेको थियो । व्यक्तिगत नामको जग्गामा घर निर्माण गर्न चन्दा उठाउन मिल्दैन, पहिले जग्गा भिक्षु संघलाई दान दिनुपर्दै भनेका थिए । तर उत्साही, महत्वाकांक्षी नारी धम्मवती गुरुमांले वरु एउटा बल्चा (द्वाप्रो) बनाएर बस्तु भन्दै चन्दा पनि उठाउनु भएन, भिक्षु संघलाई पनि दिनु भएन ।

तर उहाँबाट प्रभावित उपासक उपासिकाहरु उहाँलाई सहयोग गर्न तत्पर थिए । जस्तै कि जग्गा खरीदको बेला पास गर्ने क्रममा लाग्ने खर्च ताने काठमाडौंका ज्याःबहाल स्थित चतुरल शाक्यले रु. ५००/- उपलब्ध गराई सकेको थियो । लक्ष्मीप्रभा उपासिका जसले पहिलो पल्ट एउटा जग्गा किन्नोस भनेर सुझाव दिएको थियो तिनले घर बनाउन ऐना, सिसा जित जम्मै किनी दिएको थियो । दानलक्ष्मी उपासिकाले

काठ जित जम्मै किनी दिएको थियो । केशरीलक्ष्मी न्यासिकाले जस्तापाता जित जम्मै किनीदिएको थियो । त्यसबेला एउटा ज्यामिको ज्याला रु. ३०- दर्कमिको ज्याला रु. ५०- सिमेन्ट १ बोराको रु. ८०- थियो । माटो त जग्गाबाटे प्रशस्त पुरोको थियो । स्वयं धम्मवती गुरुमांले ज्यामि कार्य गर्नुहुन्दै ।

जग्गा किन्दाखेरि त्यहाँ ककीचा स्वामा (एक प्रकारको काठ भएको स्व) तन्न थियो । धम्मवती गुरुमांले त्यो स्व काटेर काठ धर्म (दलिन) बनाउन हुन्दै भनेर सोचेको तर जग्गा विक्रेताले नै पहिलै सबै काटेर लगोको बताउनु हुन्दै ।

केही अन्य उपासक उपासिकाले पनि सहयोग गर्यो । यस प्रकार श्रद्धालु उपासक उपासिकाको सहयोगबाट जसो तसो गरी एउटा हल, एउटा सुले कोठा र एउटा भान्डा कोठा भएको ४२ फिट लम्बाई र २१ फिट चौडाई भएको एकताले विहार निर्माण थयो ।

यो विहार निर्माण भईरहेको दिनहरूमा महाप्रज्ञा भन्तेले गुरुमांहरूलाई संगै शिक्षा लगी अन्त पानीको व्यवस्था गरेर गुण लगाउनु भएको कुरा धम्मवती गुरुमां स्मरण गर्नुहुन्दै ।

यो विहारको नामाकरण गर्नेबेला महाप्रज्ञा भन्तेले 'धम्मवती विहार' राख्ने सुझाव दिनु भएको थियो । तर कसैले एउटा व्यक्तिको नाम राख्नुमा विरोध गरेका थिए । हेरालानी नामकी एउटी उपासिकाले धम्मवती गुरुमांको कीर्ति भएकोले 'धर्मकीर्ति' नाम राखे राशो होला भनी विचार दिएका थिए । यही मनाशिव लागी 'धर्मकीर्ति विहार' को नाउँमा वि.सं. २०२२ बैशाख २६ गते शनिवारका दिन विहारको समुद्घाटन गरियो ।

२०२२ सालमा धर्मकीर्ति विहार स्थापना भएदेखि विहारको जन्मदिन कार्यक्रममा हेराकाजी राजकर्णिकर परि वारले जलपान तथा केशरीलक्ष्मी परिवारबाट भोजन दानको प्रबन्ध आजसम्म पनि भईरहेको कुरा उल्लेखनीय थ्यो ।

स्थापना भएदेखि विस्तारै विभिन्न उपासक उपासिकाहरूको श्रद्धा स्वरूप धर्मकीर्ति विहार भवन विस्तार हुँदै गयो । कोठा, तल्ला, हल थपिदै गयो । हाल दुरानो भवन पूरै भक्तकाएर २०५९ सालमा श्रद्धालु उपासक भाइराजा तथा उपासिका बसुन्धरा तुलाधरको सहयोगमा नयाँ ढाक्न निर्माण भएको छ । (हेर्नुस् "चिरं तिद्वतु सद्मम्मो"- रीना तुलाधर) धर्मकीर्ति विहार हालको अवस्थामा निर्माण भएपछि धम्मवती गुरुमांले आफ्नो नाममा रहेको यो जग्गा तथा भवन 'धर्मकीर्ति संरक्षण कोष' को नाममा नामसारी गरी, सम्पूर्ण भावाको काम रीतपूर्वक पुऱ्याई धर्मकीर्ति विहारलाई संस्थागत बनाउनु भएको छ । यो विहार बुद्ध शासन चिरस्थायी गर्नको लागि एउटा आधारशिला भएर रहीरहने विश्वास छ । ■

(नोटः यो लेख धम्मवती गुरुमाँसंगी को प्रत्यक्ष मौखिक अन्तर्वातिको आधारमा लेखिएको हो - लेखिका)

भोजपुर टक्सार यात्रा संस्मरण

■ महिन्द्र, विश्व शान्ति बौद्धि.

पृष्ठभूमि

केन्द्रीय बुद्ध जयन्ति समारोह समितिको आयोजनामा २५५० औं बुद्ध पूर्णिमा कार्यक्रमको लागि उपत्यका बाहिर पठाउने सिलसिलामा यो वर्ष भोजपुरको टक्सार-५ मा मर जनक भन्ते जाने इच्छा गन्यौ । बुद्ध जयन्तिको लागि म पनि सहभागी हुन पाएँ अति खुसि लाग्यो । आफुले सिकेका ज्ञानलाई बहुजन हित र बहुजन सुखको निमित्त जनमानस सामु पुन्याउन पाउंदा अति बानन्दको अनुभूति भएको थियो । हामी बुद्ध जयन्ति मनाउने कार्यक्रम ख्यल भोजपुरको टक्सार-५ मा थियो । हामीले त्यहाँ पुग्न हवाइ यात्रा, पैदल यात्रा जस्ता यात्राहरू गर्न जर्ही थिए । यति मात्र नभई हामी यात्रा नौलो ठाउँको भएकोसे पनि अझ बढि रमाइसो हुने क्वांट देखिन्यो । न हामीलाई ठाउँ थाहा थियो न बाटो । अग्रजहरूको सुझावको आधारमा हामीले भोजपुर टक्सारको यात्रा गर्ने आँट गन्यौ । बुद्ध जयन्ति बैशाख ३० गते शनिवारको दिन भएता पनि हामी बैशाख २६ गते मंगलबारकै दिन जाने सुरसार गन्यौ ।

काठमाण्डौ देखि तुम्लिङ्गसम्म

बैशाख २६ गते हामी काठमाण्डौ देखि तुम्लिङ्ग टार सम्पाको यात्रा गर्ने थयो । विहान सर-सामान मिलाई पूर्व निर्धारित समय बनुसार हामी उडान ११ बजेको थियो । त्यसैले हामी १० बजे १ घण्टा अगावै एथर पोर्ट पुग्यौ । हामी जहाज ठिक समयमा ११ बजे उद्यो । करिब ४५ मिनेट अवधिमा हामीलाई जहाजबे तुम्लिङ्गटारमा लगेर ओराल्यो । हामी चढेको जहाज पुरानो परेक्का क्या रे । सबैले कान सुमसुम्पाउन थाल्यो । तुम्लिङ्ग टारबाट टक्सार पुग्दा सम्म पनि मेरो कानले हवाइ यात्रा सम्झना गराइ रहन्यो । तुम्लिङ्ग टारमा ओर्लेपछि हामीले गोविन्द शाक्यलाई भेट्यौ । गोविन्द शाक्य हामीलाई कुरीरहनु भएको रहेछ । त्यहाँ हामी ओर्लना साथ ११-१२ बजेको प्रचण्ड धामके तापले गर्दा हामी पूरे बस्त्र भिज्न थाल्यो । हामी सामान करिब ३५-४० के.जी. बराबरको थियो । त्यसैले हामीले गोविन्द शाक्यलाई एकज्ञान भरियाको व्यवस्था गरिदिन अनुरोध गन्यौ । हामी लागी एक जना बृद्ध भरिया भिल्यो । तुम्लिङ्ग देखि टक्सार सम्म नै पैदल यात्रा गर्नु पर्ने हुनाले हामी पथ प्रदर्शक पनि भरियाले नै गर्नु पर्ने थियो । लेकको बाटो पानी पर्ने सम्भावना थियो । त्यसैले हामीले ३ मिटर प्लास्टिक किन्नौ र आधा आधा बाद्यौ यसरी हामीले सामान बोक्न भरिया र फरीबाट बच्च प्लास्टिकको व्यवस्था गरी बरण कोशी नदिको उकालो तर्फ हानियौ पैदलयात्रा मध्यान्हको समय, प्रचण्ड गर्मी त्यो पनि पहाड चढेर जानु पर्दा

हामी पसिनाले निष्पुक थयौ । करिब मध्य पहाड तिर पुगोके थियो क्यारे । पानी पर्ने क्वांट देखिन थाल्यो । पानीका छिटाहरू वर्षन थाल्यो तर अटुट रुपमा भने पानी परेन । हामी देउराली, इयार्दै-पोखरी हुँदै साडपाड जाई थियौ । बाटोमा एककासी पानी दर्कियो । हामीले हत्तन पत्त आफूसंग भएको प्लास्टिक ओडेर पानीबाट बच्चे जगर्को गर्न थाल्यौ । तर धेरै नै पानी परेकोले हामी कम्पर माथिको भाग बाहेक सबै भिज्यो । त्यसपछि हामी तीनै जना फरीमा रुझ्दै हिँड्यौ । फरीमा रुझ्दै हिँडे पनि पिढाको जनुभूति भएन भन रमाइलो पो हुँदै रहेछ । यसरी नै जाई थियौ बाटोमध्या पेमा लामा भने व्यक्तिसंग परिचय थयो । उसको सहयोग पाएर हामी साड पाडमा नै बास थर्यो । हामी संगै एका त्यस मित्रले एउटा घरमा गएर हामी परिचय दिई— “बहाहरू काठमाडौंबाट बुद्ध जयन्तिको लागि आउनुभएको रहेछ । आज बहाहरूको बास यहाँ हुन्दू होला । बहाहरू भोजपुर टक्सार पुग्नु पर्ने रे ।” भन्दै हामी परिचय दुंग्याउनु थयो र हामीलाई त्यस घरमा रहेका बुढी आमाले चिया खुवाउनु थयो । त्यस दिन साडपाड को हेल्थ पोष्टमा हामीले रात बितायौ । राईहरूको बाहुल्यता रहेको साडपाड गाउँ डाँडामा रहेछ । हामीले त्यस दिनको यात्रा ४ बजे नै दुंग्यायौ । साडपाड बासीलाई हामीले आफूसंग भएका पुस्तकहरू बांझ्यौ । यतिज्ज्वेल सम्ममा हामीले ठाडो उकालो काटिसकेका थियौ । त्यस दिन बेलुकि हामीले राईहरूको चण्ड नाच हेर्ने अवसर पनि चुकाएनौ ।

साडपाड देखि टक्सार सम्म

२७ गते विहान ४ बजे नै हामीलाई भालेको आवाज र घडीको घण्टीले ब्युँझायो । हातमुख धोइवरी भोजपुर टक्सार पुग्नुपर्ने लक्ष्यका साथ हिँड्ने सुरसार गन्यौ । तीनै जना विहान ५ बजे साडपाडलाई Bye Bye गर्दै मफवा हुँदै १० बजे तिनतले पुग्यौ । बटुट रुपमा हिँडदाहिँडै हामी थकित भैसकेका थियौ । पेटमा मुसा कराई सकेको थियो । त्यसैले हामीले तिनतले कै एउटा घरमा भोजन अर्डेर गन्यौ । तिनतले देखि सुन्तलेको बिचमा धना जंगल रहेछ । त्यस जंगलमा आलु छ भन्ने कुरा सुन्दा आड नै सिरिड भएर आउँथ्यो । हामी ३ जना भोजन सकिए पछि केहि क्षणको विश्राम पश्चात् अधि बद्धौ । जंगल बाकलो रहेछ, अनुमान लगाउंदा त्यस जंगल अति पुरानो जस्तो देखिन्यो । बुढो रुखहरू एकको माथि अर्को खप्टिरहेका थिए । बाटोमा अवरोध हुने गरि रुखहरू ढलिरहेका थिए । नौलो कुरा जंगलको बीच भाग तिर ठाउँ ठाउँमा हरिया सुन्दर चउरहरू थिए । हामीले विश्रामको लागि यी चउरहरूको

प्रयोग गच्छौं र आफ्नो क्यामेरामा कैद गच्छौं। सुन्तले पुण अधिका बाटोहरू मोटर बाटो जस्ता चौडा थिए। तर मोटर बाटो होइन रहेछ। हामीलाई यतै तिर फेरी पानीले चुटन सम्म चुट्यो। पानीमा रुझ्दै हामी दिउंसो १ बजे सुन्तले पुण्यौ। सुन्तलेमा हामी पानी बाट बच्न एउटा घरमा छिन्यौ। संयोगवस त्यो घर होटल रहेछ। हामीले चिया मगायौ। हामीले चिया पिउन सकुञ्जेल सम्ममा पनि पानी अडिएन। यसरी पानी अडिएला र हिङ्गुला भन्ने आशमा बसेमा शोजपुर नपुग्ने निश्चय गर्दै फेरि भरिको पर्वाह नगरी अधिक बढ्यौ। सुन्तले बाट रातो माटो चिप्लो बाटो हुँदै साँझ ४ बजे हामी शोजपुर सदुरमुकाम पुण्यौ। शोजपुरमा चाहिं बाक्लो बस्ति रहेछ। त्यहाँ टेलिफोनको पनि सुविधा रहेछ। त्यहाँबाट हामीले शोजपुर आइपुगेको खबर काठमाडौं विहारमा पठायौ। शोजपुर त पुर्यौ तर अझै पनि हामी पुण्युपर्ने स्थानमा पुगेका थिएनौ। त्यसैले हामीले स्थानिय बासिन्दा संग टक्सार कताबाट जाने भनेर सोध्यौं र सिधै ओरालो लाग्यौ। हामी ओरालो जाँदै गर्दा बिच बाटोमा एक जना शाक्य थरकै व्यक्तिसंग भेट भएको थियो। त्यस व्यक्तिको नाम थाहा भएन वहाँले नै हामीलाई विहार सम्म पुन्याउनु भयो। हामी ५ बजे विहार पुर्यौ। यसरी हामीले काठमाडौं देखि तुम्लिडटार, इयाउँ पोखरी, साडपाड, मझवा, तिनतले, सुन्तले हुँदै शोजपुर टक्सार सम्मको यात्रा पूर्ण गच्छौं। हामी भन्तेहरू र श्रद्धालु उपासक-उपासिका २७ गते बेलुकि हामी भन्तेहरू विहारमा आइपुगेको थाहा पाई थुप्रै उपासक-उपासिका र बच्चाहरू विहारमा आए। सबै उपासक-उपासिका र बच्चाहरू भन्तेहरू आएको देखि खुसी देखिन्थे र बन्दना गर्दथे। कोहि उपासक-उपासिका हाम्रो परिचय, कोहि हाम्रो सु-स्वास्थ्य त कोहि काठमाडौंको हाल खबर सोध्ये। यसरी उपासक-उपासिकाहरू भन्तेहरू आएको देखि प्रफुल्लित भएको देख्दा हामीले यात्रा अवधिमा भेलेका दुःख, पिडा र कष्टलाई पनि बिरियौ। भोलिपल्ट देखि बिहान, दिउंसो र बेलुकि नै उपासक-उपासिकाहरू विहारमा आइरहन्थे। आफूलाई फुर्सद मिलेको समयमा आउथे, छलफल गर्यै र विदारिई जान्थे। यसरी नै वैशाख पूर्णिमा नजिकिई थियो। त्यसैले २९ गते सन्ध्या कालिनमा प्रभात फेरि भनेर जाने उनीहरूको परम्परा रहेछ। जसको उद्देश्य भोलि बुद्ध पूर्णिमा हो भनेर गाउँ बासिलाई सचेत तुल्याउने रहेछ। हामी पनि प्रभात फेरीमा सहभागी भयौ।

३० गते बुद्ध जयन्ति भव्यताका साथ मनाउने सोच थियो। तर मौसमले धोका दिएको कारण सोचे जस्तो हुन सकेन भनि स्थानिय सदस्यहरू भन्दै थिए। बिहान सबैरै देखि उपासक-उपासिकाको चहल पहल थियो। करिब ६ बजे देखि शुरू भएको कार्यक्रम ज्ञानमाला भजन, आसन ग्रहण, शील

प्रार्थना, बुद्धपूजा, मन्त्रव्य, कविता बाचन, प्रवचन र पञ्जानुमोदन गरि विहानको कार्यक्रम दुर्गयाइयो। दिउंसो रथ सहित नगर परिक्रमा गर्ने कार्यक्रम थियो। बदलिदो मौसमको कारण उल्लेख्य मात्रामा उपासक-उपासिकाहरूको उपरिस्थिति हुन सकेन। हामीले कम उपासक-उपासिकाको बाबजुद पनि बाजा गाजाका साथ रथ सहित नगर परिक्रमा गरि सफलतासाथ बुद्ध जयन्ति मनायौ।

टक्सार बासिको दुःखेसो

कुनै समयमा बाक्लो बस्ति रहेको टक्सार बजार अहिले सुनसान भएको छ। विवेकानन्द, शाक्यानन्द, सुबोधानन्द जस्ता अग्रज भन्तेहरूको जन्मथलो टक्सार बजार अहिले भन्तेहरूको अभावले छटपटाइरहेको छ। हामी त्यहाँ रहदासम्म पनि हामीलाई भेटन आउनेहरू यहि गुनासो गर्दै थिए। त्यहाँका बासिन्दाहरू प्रायः बसाई सरी धरान, विराटनगर, चैतपुर र कोहि काठमाडौं गएको दुःखेसो स्थानीय बासिन्दाहरू सुनाउदै थिए। ढाका र खुकुरीमा प्रसिद्ध टक्सार बजार अहिले एकाएक सुनसान हुँदै गईरहेकोले यहाँ रहेका अधिकांश धरहरू खाली छन् भने कुनै धरको भग्नावशेष मात्र बाँकि रहेको छ। अझ पनि बसाई सरी जाने सुरसारमा रहेका व्यक्तिहरू रहेको कुरा पनि हामीलाई सुनाउन स्थानिय बासिन्दाहरू चुकेनन्। यदि यसरी नै टक्सार बजारको बासिन्दा घट्ने कम नरोकिएमा “कुनै समयमा टक्सार भन्ने पनि गाउँ थियो रे” भन्ने भनाइ नरहला भन्न सकिन्न। त्यहाँको मुख्य समस्या भनेकै बिचुत र यातायात रहेछ। बैकल्पको रूपमा त्यहाँ सोलारको प्रयोग गरिंदो रहेछ भने यातायात व्यवस्था नभएको कारण सामानको मूल्य अति उँचो थियो। यसरी यावत समस्याहरूको कारणले गर्दा टक्सार बासीहरूको बसाई सरी जाने कम जारी रहेको हो। यस्ता समस्याहरूको बाबजुद पनि त्यहाँका उपासक-उपासिकाहरूले भन्तेहरूको अनुपरिस्थितिमा विहारमा गई वैचित्रियको विचारक्रमहरू गर्दै बुद्धधर्मलाई चिरस्थाइ गराइरहेको कम अति नै प्रशंसा गर्न योग्य र सराहनिय छ।

अन्ततोगत्वा हामीले हाम्रो बुद्ध जयन्ति कार्यक्रम शोजपुर टक्सारमा सफलता साथ मनायौ। त्यहाँ रहेका उपासक-उपासिकाहरूको श्रद्धाले गर्दा हामीले त्यहाँ हप्ता दिन बिताउन सक्यौ। अझ केहि दिन बस्तु हामीलाई अनुरोध गर्दै थिए। तर हामीले आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने हुनाले सम्भव भएमा पछि आउने आश्वासन दियौ जेष्ठ ३ गते बुधवारको दिन नेपाल वायु सेवा निगम मार्फत हामी काठमाडौं फरिने भयौ। थुप्रै उपासक-उपासिकाहरू एयर पोर्ट सम्म विदाइ गर्न आएका थिए। हामी टक्सार बासीको आयु आरोग्यको कामना गर्दै काठमाडौं फर्क्यौ। ■

समाजको विकासमा धर्मको महत्व-३

■ डा. गणेश माली

समाजको विकासको काम अवश्य गर्न वा सामाजिक स्थितिलाई अवनति तिर लैजाने कारक तत्वको हपमा मान्छे जातिले गरी आएका स्वभाव जन्य दोष-युक्त व्यवहारहरू यस प्रकार छन् :

१. पाशविक प्रवृत्ति तथा व्यवहार

मान्छे जातिलाई समाज बनाएर बस्ने जनावर (Social Animal) पनि भनिन्छ, हुनपनि लाखौं वर्षसम्म अन्य जनावरहरू सरह जंगलमा हूल बाँधेर, अझ जनावर बाट आफूलाई रक्षा गर्न ओडारहरूमा जाति बनाएर बस्ने आदि अनेकन् सुरक्षाका उपायहरू अपनाई अन्तमा नदि किनारमा अन्तर्भूति गरी दूध र मासुको लागि जनावरहरू पाली, जंगली सिकारी जीवनबाट अलि भिन्न सभ्य भनाउँदो जीवन व्यतित गरी आएका हुन् ।

कसरी प्राचीन सभ्यताबाट अगाडि बढौं आजको अवस्थासम्म यस जाति आइपुगे यसको लागि मानव सभ्यताको इतिहास अध्ययन गर्नु जरूरी छ । सभ्यताको बाहिरी रूप बदलिदै गएपनि आखिरमा भित्री मनोवृत्तिहरू जुन् प्राणीहरूको पृथ्वीमा उत्पत्ति काल देखि विकसित हुई आएका हुन्, सारांशतः उही पाशविक प्रवृत्तिहरू नै रहेका छन् ।

पाशविक प्रवृत्ति भन्नाले १. सुरक्षाको लागि हूल (दल) बाँधेर बस्ने २. आइलाग्ने माथि संयुक्त रूपमा जाइलाग्ने ३. आफ्नो सुरक्षामा खतरा सावित भएको वा हुन सक्ने शत्रु लाई दमन गर्ने ४. प्राकृतिक शक्तिलाई वा आफै दलमा पनि अधिक बुद्धि र बल भएको नेतामा भक्ति गर्ने, ५. बढी शक्ति, धन, ऐश्वर्य को चाहना गर्ने ६. अन्य जाति वा देश माथि चढाई गरी उनीहरूलाई दासबनाई काम गराउने ७. आफू र अरुमा विभेद गरी काम, क्रोध, लोभको वशमा आफू भन्दा निर्वलहरू लाई दवाउने र आफूभन्दा बलिया लाई मान गर्ने । यस्ता प्रवृत्तिहरूकै कारण समाजमा अशान्ति भैरहने हुँदा यस्तै प्रवृत्तिहरूलाई सुधार्ने हेतुले विवारकहरूले धर्महरू निकालेका हुन् । प्रायः सबै जसो धर्मले मान्छेलाई सम दर्शी बन्न, अरुलाई आफूने ठान्न र व्यवहार गर्न, भैत्री र करुणा युक्त भई उपकार गर्न, हिंसा नगर्न, चोरी, व्यभिचार नगर्न, फटाहा कुरा नबोलन, मादक पदार्थ नखान, र सत्य वा यथार्थता लाई जान्ने प्रेरणा दिन्छन्, यसरी पाशविक प्रवृत्तिलाई मानवीय प्रवृत्तिमा बदल्न खोज्छन् ।

पाशविक प्रवृत्तिकै सिलसिलामा जन्म लिने ममताले मेरो तेरोको भेद गराउँछ भने अहंकारले धर्मण्ड, आफूलाई श्रेष्ठ र अरुलाई तुच्छ बनाउने प्रेरणा दिन्छ । यसैबाट उत्प्रेरित भएर जातीय र धार्मिक युद्धहरू पनि हुन्छ, आफूलाई श्रेष्ठ बनाई अरुलाई तुच्छ बनाउने चारवर्ण हरूको पनि स्थापना हुन्छ, विखण्डनवादको सिलसिलामा उठेका वादहरू, मतहरू र सामाजिक व्यवस्थाहरूलाई लिएर, राष्ट्र जाति र वाद तथा व्यवस्थाको नाममा स्वार्थ संघर्षहरू चलीरहन्छ । रागद्वेष मोह काम क्रोध लोकको रूपमा मान्छेजातिको मनोवृत्तिको अभिन्न अंग जस्तै बनीसकेको पाशविक प्रवृत्ति (मार) माथि विजय पाउन धर्महरूलाई पनि निककै मेहनत गर्न आवश्यक भई रहेको छ ।

(ख) विखण्डन

'तेरो र मेरो' भन्ने विखण्डन को फलस्वरूप, मान्छे जाति अनेक जाति, वाद, धर्म, वर्ण, जातपात, राष्ट्रीयता, आदिमा विखण्डित भएका छन् । विखण्डनकै कारण अनेक प्रकारका दल बन्दी गृटवन्दी र द्वन्द्वहरू चर्कीरहन्छन्, विखण्डन वाद कै कारण जग्गा, जमिन, घर, खेतहरू बाड चुंड भई अनेक धरका भगडा हर हुने गर्दैन् । यसकै कारण धनी र गरीब, शक्तिशाली र शक्तिहीन, निस्कीरहन्छन् र सबभन्दा तल्लो स्तरका भिखारी र दलित हरू पनि निस्कीरहन्छन् । विखण्डनमा अव्यस्त भइसकेका मान्छे जातिले, सर्व धर्म सम भाव, सम दर्शिता, भैत्री करुणा मुदिता र उपेक्षा को व्यवहार आदि धर्मका कुराहरूलाई एक कान बाट भित्र पठाई अर्को कानबाट निकालेर छोड्छन् ।

क्रमशः..

सुधार्ने तारादेवी तुलाधरयात सम्मान यात
अन्तर्राष्ट्रिय रत्नदाता तिवेस जुन १४, २००८
खुन ईमकीर्ति बौद्ध अध्ययन गोष्ठी स्वास्थ्य कामिटी
सक्य दब्र तारादेवी तुलाधरयात होतेजा जाए । तारादेवी स्वास्थ्य कामिटी हिन्दू स्वास्थ्य सेवा संचालन यायेत मादब तिवेस जुया ज्ञाना दीर्घ वयस्क यात नेपाल ब्लड डोनर एसोसिएशन नेपाल यात्रा प्राप्ति रिसार्च एसोसिएशन नेपाल यात्रा विसि २०१८ सालं त्रिपांग हिन्दून विद्यार्थीगुरु ख ।

योगाभ्यास विधि - १९

रेकी, योगा शिक्षक एवं प्रा.चि. डा. गोपाल प्रधान
रेकी बैकल्पिक उपचार केन्द्र, भोटाहिटी, कठमाडौं - ५२२४०५५

उच्च रक्तचाप (High Bloodpressure) विशेषाङ्क भाग- १

गत अंकमा मधुमेह रोगका बारेमा जानकारी गराएका थियो । यस अंकबाट क्रमशः उच्चरक्तचापबारे जानकारी र निदान एवं नियन्त्रण बारेमा जानकारी गराउन लागेका छौं ।

उच्च रक्तचाप भन्ने विस्तृतकै शारीरिक एवं मानसिक तनावका कारण लाग्ने रोग भनी बुझ्नु पर्दछ । यो रोग मानव शरीरमा दुई बटा कारणले लागदछ । पहिलो कारण दिन चर्यामा गलत आहार-विहार, रहन-सहन र दुर्व्यसनका कारण हो भने दोस्रो कारण बंशानुगत कारण हो । उच्चरक्तचापका लक्षण कसैलाई एकै पटक देखा पर्दछ भने कसैकसैलाई विस्तारै विस्तारै देखा पर्दछ, सम्भवतः यो रोग महिला, पुरुष दुवैलाई ३५ देखि ४० वर्षबाट लक्षणहरू देखा पर्न थाल्दछ तर हाल आधुनिक रहन-सहन र खानापानका कारण युवापिलीहस्तमा पनि यस रोगका लक्षणहरू देखा पर्न थालेको छ । विश्वमा आधुनिक औषधि विज्ञानका खोजकर्ताहरूले यस रोगमा यस रोगले दिनानुदिन विकराल रूप लिइ रहेको छ । यस रोगद्वारा लाग्ने रोगहरू जस्तै हृदयघात, पक्षधात मृगौलाको समस्याका साथै मनोकाइक रोगहरू बढिरहेको छ । हालसम्म वैज्ञानिकहरूको खोज अनुसार यस रोगलाई नियन्त्रण मात्र गर्न सकीरहेको छ र सोका लागि आजीवन औषधि खानु पर्दछ । विश्वका मानव जातिहस्त्वे यस रोगबाट मुक्ति कहिले पाउने हो, मानव जातिहस्त्वाई चेतना कहिले आउने हो किनकी उदाहरण स्वरूप केही कथाहरू यहाँ प्रस्तुत गर्न लागेको छ ।


एक जना ४०-५० वर्षको असल व्यक्ति केही क्षण अगाडै आफ्नो दैनिक कार्यमा व्यस्त थियो । उहाँमा आफ्नो दिनचर्यालाई तदारुकताका साथ सम्पन्न गर्न हतार थियो । तर प्राकृतिक विडम्बना केही क्षणमा उ छाति समातेर चिच्याउन लायो, साथै पिडाले छटपटाउन लायो । उहाँको परिवारहरू र छिमेकीहरू अबाक भए तत्काल उहाँलाई उपचार केन्द्रमा लागेयो तर धेरै ढिलो भइसकेको थियो, उपचारकहरूले उहाँलाई मृत घोषणा गरे र मृत्यु प्रमाणपत्रमा उहाँलाई हृदयाघाट (Heart Attack) भनी उल्लेख गरेका थिए । उहाँका परिवारहरू र छिमेकीहरू अचम्भित भए किनकी यस्तो हृदय विदारक रोग लागेर पनि उनीहरू अनभिज्ञ थिए, उहाँका परिवारहरूलाई उहाँको अज्ञानतामा ठूलो पछुताउ भयो किनकी उहाँको परिवारमा उच्चरक्तचाप बंशानुगत समस्या थियो । उहाँको अज्ञानता भनुँ वा हेलचक्र्याई भनौ एउटा असल व्यक्तिको युवा अवस्थामा जीवन लीला समाप्त भयो । अब कथा

दोस्रो-

एक जना समाजका प्रतिष्ठीत व्यक्ति दैनिक व्यवसायमा इमान्दारीतापूर्वक नियमित कार्यहरू संचालन गर्दै थियो, एक दिन उहाँको छातिको देखे भागमा पिडा हुन थाल्यो । तत्काल उहाँले आफ्नो सहयोगीहरूका साथ उपचार केन्द्रमा पुग्नु भयो, तत्काल उहाँको उपचार गरियो, उहाँले उपचारकको निर्देशन अनुसार दैनिक जीवनमा परिवर्तन ल्याउनुभयो र निर्देशन अनुसार औषधि सेवन गर्नुभयो । र, उहाँ संदेवको लागि स्वस्य एवं दीर्घायू बन्नु भयो । यस कथाअनुसार हामीले के बुझ्नुपर्दछ भने कुनै पनि समस्या विकराल हैन जब हामी समस्यालाई हेलचक्र्याई गर्दैनौ र निर्देशन अनुसार पालना गर्दछौं ।

अब कथा तेसो- ...

क्रमशः



धर्मकीर्ति अडियो / गिजुआल कमिटीको आर्थिक विवरणः

प्रस्तुती— रोशन काजी तुलाधर

यो पनि जानीराखे राखो ...

शान्ति प्राप्तिको बाटो

■ देवेनकुमार

हामी सबै शान्ति प्राप्त गर्न कठाकता भौतारिन्द्री । तीर्थव्रत, दानजप गद्दौं, तर पनि मनले शान्ति पाउन सबैदैन । त्यसको मूलकारण बोध नहुन्जेलसम्म हायो मनमा रहेको जिज्ञासा, खुल्दुली, चञ्चलता दूर हुँदैन । शान्ति मानसिक अनुभूति हो । अनुभवबाट महसुस हुने कुरा हो । त्यसैले एकाग्रचित्तले आफ्नो कर्तव्यपथमा लाग्नुपर्दछ । रायो कार्य गर्नुपर्दछ । त्यस्ता कार्य गर्ने समयमा नरामा कुरा वा विषय खोतल्नुहुन्न । जसले हायो मनमस्तिष्कमा नरामो प्रभाव पार्दछ ।

एकदिन स्वामी विवेकानन्दकहाँ एक युवक आएर आफूले धेरै धार्मिक तीर्थाटन गरेको, पूजापाठ गरेको, साधुसन्तको प्रवचन सुनेको तैपनि मनमा शान्ति नयिलेको कुरा व्यक्त गरे । युवकको सबै कुरा सुनेपछि स्वामी विवेकानन्दले भने, 'सबैभन्दा पहिले आफ्ना कोठाका सबै इयाल खुला गर । छिमेकका सुमधुर बोली सुन, सहयोगी बन अनि अकालाई परेको समस्या र दुःख हटाउन सहायता देउ, दीनदुखीको सेवा गर । त्यसबाट नै तिमीलाई शान्ति मिल्दछ ।'

त्यसपछि युवकले मनमा शंका उब्जाउदै सोध्यो, 'यदि रोगीको सेवा गर्दागर्दै म नै बिरामी परें भने के गर्ने ?' त्यसपछि स्वामीजीले जबाफ दिए, 'तिमो जिज्ञासाले के आशंका उब्जाउँदू भने तिमीमा रामा पक्षबाट प्राप्त हुने सुखद अनुभूतिलाई भन्दा खराबी पक्षलाई अधित तेस्याएर पीडाबोध गर्ने प्रवृत्ति हुनुपर्दछ । त्यस्तो प्रवृत्ति रहेसम्म कहिन्नै शान्ति मिल्दैन । केवल असल कार्यमा तल्लीन रहनुपर्दछ । तब मात्र शान्तिको मार्ग पहिल्याउन सकिन्दू ।'

यसरी स्वामी विवेकानन्दको उत्तरले युवक मनको शंका निवारण गरी शान्ति प्राप्त गर्ने तरिका जान्न सफल भयो । हो, हामीले पनि आफ्नो सत्यता, धर्म र कर्तव्यलाई साथ रहन दिनुपर्दछ । संसार सत्य र धर्ममै अडेको छ । त्यसैले हामी सत्यकामी अयों यहाँबाट सत्य हट्दैन, सत्य नहट्नु भनेको शान्ति रहिरहनु हो । मारकाट र हिंसा त्यागी सत्यको अनुसरण गर्ने हो भने शान्ति प्राप्ति हुन्दू, तर त्यसको ठीक उल्टो व्यवहार गर्ने हो भने यहाँ दुःख, भैफगडा, भमेला, अशान्ति भनै भागिन पुगदछ । त्यसैले सत्य बोलौ, सत्य काम गरौ, कसैलाई चोट नपूऱ्याओ, तबमात्र शान्ति मिल्दछ ।

(साभार: अन्नपूर्ण पोष्ट)

| १. बुद्धपुजा VCD बनाएको २५० थान परित्राणपाठ VCD बनाएको १५० थान विमोचन / जलपान खर्च बुद्ध पुजा VCD २०७ थान विक्री परित्राणपाठ VCD १०१ थान विक्री परित्राणपाठ VCD ६ थान बाँकी पैसा आउन बाँकी २५ सेट को | १८६३०- १४१४०- ८४०- ५४७०- | १५७५०- १३२००- २४१०- | |
|--|-----------------------------------|---------------------------|--|
| • यसमध्ये १० सेट उपहार प्रदान गरिएको र ८ सेट विशेषको छ । जम्मा आम्दानी रु. ८०००- | ३९३६०- | ३१३६०- | |

| २. परित्राणमाला क्यासेट बनाएको १२०० थान परित्राणमाला CD बनाएको २०० थान विमोचन / जलपान खर्च क्यासेट विक्रीबाट CD विक्रीबाट सामान बाँकी (CD-१०० थान क्यासेट ५० थान) | ५५७५०- ७६५०- ११५००- | ३६०००- १३०००- ४२००- | |
|---|---------------------------|---------------------------|--|
| • यसमध्ये ३५ थान क्यासेट १५ थान CD उपहार प्रदान गरिएको छ । जम्मा आम्दानी रु. २१,७००- | ७४९००- | ५३२००- | |

| ३. प्रातः बन्दना क्यासेट ३०० थान बनाएको प्रातः बन्दना CD १०० थान बनाएको क्यासेट विक्री भएको २८० थान CD विक्री भएको १० थान | १४०००- ८१००- २८१००- | ९०००- ६५००- | |
|--|---------------------------|----------------|--|

| • उपरोक्त १, २, ३ बाट भएको कुल आम्दानी | ३६३००- | | |
|--|---------|-------|--|
| • अडियो/गिजुअल लाइब्रेरी सदस्यता शुल्कबाट | १५००- | | |
| • अडियो/गिजुअल लाइब्रेरी सेवा शुल्कबाट | ११५- | | |
| • अधिधम्म VCD विक्री १ थान | २३०- | | |
| • डा. रिता कमल तुलाधरबाट दान | ८००- | | |
| • अधिधम्म (भाग i, ii, iii, vi,) VCD बनाउन खर्च | | १२००- | |
| • विहारका विविध कार्यक्रम रेकर्ड फिडियो खर्च | | ४२००- | |
| • यसरी हालसम्मको कुल रु. ३३,५४५- संचय भएको छ । | ३८,९४५- | ५४००- | |

— धर्मकीर्ति मासिक, नु. सं. २५५० —

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार, श्रीघःनघल, काठमाडौं

वि.सं. २०६२ सालको आमदानी र खर्चको विवरण

प्रस्तुती- श्यामलाल वित्तकार

| खर्च | | आमदानी | |
|---|------------|-----------------------------|------------|
| विवरण | रु. | विवरण | रु. |
| १. गुरु पुजामा उपहार खर्च | ५,०००।०० | ब्याज आमदानी | २२,८०५।७२ |
| २. सम्मान र सम्झना प्रतिकहरू खरिद | ७,६८।१०० | सदशयता शुल्क | ६,७३।०१० |
| ३. विज्ञापन | २,०००।०० | झोल साबुन तालिमबाट बचत | ५४६।०० |
| ४. लैझीक समानता तालिममा बढी खर्च | १४८।०० | पब्लिक स्पिकिङ तालिमबाट बचत | २०।०१० |
| ५. प्रवृत्त्या दिवस कर्यक्रममा बढी खर्च | १,८०।०० | माइक्रोवभन तालिमबाट बचत | ६।०१० |
| ६. प्रकाश वज्ञाचार्यको शोक सभा | ४५।०१० | | |
| ७. वार्षिक भेलामा बढी खर्च | ३२३।०१० | | |
| ८. स्टेसनरी खर्च | ९।०१० | | |
| ९. ब्याज कर | १,९५।४।६४ | | |
| | २२,३५।३।६४ | | |
| खुद बचत | ७,९८।८।०८ | | |
| जम्मा | ३०,३४।१।७२ | जम्मा | ३०,३४।१।७२ |

Dhamma.Digital

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार, श्रीघःनघल, काठमाडौं

यासलात

वि.सं. २०६२ साल चैत्र ३१ को

| दायित्व | रु. | रु. | सम्पत्ति | रु. | रु. |
|--------------------------|------------|------------|---|------------|------------|
| ध.बौ.ब.गोष्ठी संचालन कोष | | २४६,९४६।५५ | बैंक मौज्जात | | |
| गत वर्षको कोष रकम | २३८,९५८।६३ | | एकमात्र सेपिङ एण्ड कोडिटको मुद्रित खाता | २००,०००।०० | २४६,९४६।३४ |
| यस वर्षको बचत | ७,९८।०८ | | एकमात्र सेपिङ एण्ड कोडिटको बचत खाता | ४०,९५६।५१ | |
| अस्थाई प्रवृत्त्या कोष | | २४,९९२।६३ | ने.वै.लि. मा बचत खाता | २४,९९२।६३ | |
| गत वर्षको बाँकी | | | बेन्च टेबुल | | |
| यस वर्षको | | | | | |
| दिन बाँकी | | ३,२३।०० | | | |
| | | | | | |
| जम्मा | २७४,२८६।३४ | | | जम्मा | २७४,२८६।३४ |

द्वान्ति र मैत्री - ८

त्यहाँ पनि थपै मानिसहरूले बैर्न आए। बच्चाको आमाको ढुक ढुकी बढ्यो डरले। मन थाम्न सकिनन्। आमाको हृदय न हो। त्यस बच्चाको आमाले उनको बुबाको खुट्टा समाटेर रुदै भनिन्— “बुबा मैले ठूलो गल्ती गर्न पुर्णे। झूठो आरोप लगाउन पुर्णे।” मैले वेपावांकमा त्यस भिक्षुको नाम लिएँ। त्यस भिक्षुलाई मैले त चिनेकै थिइन। मेरो बच्चाको बुबा त्यो भिक्षु होइन। अँके पुरुष हो। मलाई भन्ने अप्त्यारो लागेर मात्र त्यस भिक्षुको नाम लिन पुर्णे। यस्तो भयानक जात्रा होला भनेर मैले सोचैकै थिइन। मलाई क्षमा गर्नुहोस्। मेरो बच्चा ल्याइदिनुस्।”

छोरीको कुरो सुनी बुबाचाहीको मगजमा भूकम्प जान थाल्यो। उ हतारिएर बाहिर गई भिक्षुको पाऊ परी क्षमा मान्दै बच्चा लिए। भिक्षुले सोधनुभयो— के भयो? किन बच्चा खोल्न आयौ? केटीको बुबाले भन्यो— यो बच्चाको बुबा तमाई होइन। हाम्रो तरफबाट ठूलो भूल हुन पुरयो। यो बच्चाको बुबा त अँके व्यक्ति परेछ। भिक्षुले भन्नु भयो— ए! त्यसो पो रहेछ? यो बच्चा मेरो होइन? विहान तिमीहरू सबै आई भन्दै थियौ, यो बच्चा मेरै हो भनी छोडेर गएका होइनौ?

गाउँलेहरू सबैले एउटै स्वरले भन्न थाले— तिमी पनि कस्तो बहुसा रहेद्यौ विहान नै भन्नु पर्दैन? यो बच्चा मेरो होइन भनेर? भिक्षुले भन्नुभयो— तिमीहरू सबै मिलेर कराउन आएको बेला मैले होइन भनेर कसरी भन्ने? केही नबोल्दा त दुंगाले हिर्काउन आए। मेरो कुटीमा आगो लगाइदियो। सबैले मेरो दोष भन्यानेर कराउन आए। मनपरी जथाभावी गाली गरेर गए। यसरी तिमीहरू बेहोश भइरहेको बेलामा मैले होइन भनेर विरोध गरेको भए मेरो के गति हुन होला। यो जीवन त सपना जस्तै हो। तिमीहरू सबै आज विहान विवेक खुदि गुमाई कराउन आएका थियौ। (सत्यकी खोज)

सहनु एक ठूलो महापुरुष गुण हो। यसलाई बोधिसत्त्व गुण भने पनि केही फरक पर्दैन। भगवान बुद्धले क्लेश नाश गर्ने क्रम वा तरिका उपदेश गर्नु भएको कुरा मजिभ्कम निकायको सब्बा सबै सूत्रमा व्याख्या गर्नु भएको छ। त्यसमा ७ वटा कुराहरू सम्मिलित छन्— संयमी भएर पनि मनको मयल हटाउन सकिन्दै। राम्ररी मनले बुझी अनुभव गरी, खराव व्यक्तिहरूको संगत नगरी, खराव बानी त्यागेर र सहन शक्ति बढाएर मनका

लेखक: भिक्षु अश्वघोष, अनुवादक: वीर्यवती कमजोडीहरूलाई हटाउन सकिन्दै।

सहेर क्लेश हटाउने क्षेत्रमा घाम चर्केकोले अल्ट्यू लाग्यो भन्दै केही काम नगरी बस्ने, पानी परिरहेको छ, किंगा, लाम्बुडे दुःख दिन्दै, निन्दा मात्र सुनुपर्दै आदि भनी विभिन्न निहुँ पारी सहन शक्ति गुमाएर चुपलागेर बस्यो भने जीवन सुखमय हुनेद्यैन र क्लेश हटेर जाईन भनी त्यस सूत्रमा व्याख्या गरिएको छ।

माथि उल्लेखित विभिन्न कुराहरू मध्ये धेरैजसो कुराहरू शत्रुसंग रहेदा र शत्रुलाई जित्नको लागि गाली गरे पनि कुटेपनि सहनु पर्छ भन्ने कुरा मात्र उल्लेखित छन्। अरुले गाली गर्दा सहेर मात्र पुर्दैन भन्ने कुरा सब्बा सबै सूत्रमा उल्लेख गरिएको छ। घाम चर्केको छ धेरै गर्मी सहन सविदन भनी बाहिर नगर्दैकन चुपचाप ओछ्यानमा वा इयालमुनी उत्तानो परी पंखा चलाई बसिरहेर मात्र कसरी काम सिदिन्दै? जीवन कसरी निर्वाह हुनेछ? त्यसैले गर्मी नभनी अल्ट्यू नमानी मेहनती बनी आफूले गर्नुपर्ने काम र कर्तव्य यथा समयमा नै पूरा गर्नु पर्दैछ। कृषकहरूले गर्मी, वर्षा र जाडोलाई वास्ता नराखी सहेर नै खेतीपाती राम्ररी चलाई जीवन बिताइरहेर क्लेश। फलस्वरूप देश टिकिरहेको छ। उनीहरूले गर्मी सहन सबैनौ भनी चुपलागेर बसेका छैनन्। अल्ट्यू भई चुप लागेर बसेका व्यक्तिहरू मात्र दुःखी र गरीब हुन्दैन्।

भोक र तीखा सहन सक्नु पनि एक प्रकारको ठूलो गुण हो। आफ्नो देशलाई माथि उठाउन र देश रक्षा गर्ने कार्यमा भोक तीखा नभनी दुःख सहेको र जेलमा लाम्बुडे उड्डुसको टोकाई सहेर जे छ त्यही खाना खाएर सहै आएको फलस्वरूप नै ठूलाठूला नेताहरू देशको रक्षक बन्न पाए। सबैको तरफबाट नेता र राष्ट्रपिता भन्ने मान सम्मान पाउन सफल भए। विश्वले सम्मान गराउन पाए।

नराम्रो लुगा लगाउन परे पनि असजिलो र टालेको लुगा लगाउन परेपनि सहने क्षमता आफूमा हुनुनै देश सेवा र सन्तोषको कुरो हो। सुखमय जीवनको एक उपाय हो सहने क्षमता।

देश विकास र उत्थान कार्यमा आत्मनिर्भर हुनको लागि यो सहने गुणधर्म सबैसंग हुन आवश्यक छ।

क्रमशः

जिगु मिखाय् अश्वघोष भन्ते

■ (प्रेमा) प्रेम लक्ष्मी तुलाधर

पूज्यनिय भिक्षु अश्वघोष महास्थविर यलया
वि.सं. १९६४ जेष्ठ ३१ गते सोमवार खुनु यलया ओकुबहाले
बा चन्द्र ज्योति शाक्य व मां लक्ष्मी माया शाक्यया कोखं
चीधिकः म्ह काय् जुया: जन्म जुया विज्यात ।

श्रद्धेय भन्तेयागु व्यक्तित्व विषयले हरेक व्यक्तिपिसं
किताबे च्चयातःगु नं दु न्यना तयागुनं दु कनातगु नं दु
सियाच्चंगु न दु तर जिगु मिखाय् जिं म्ह स्यूहः भन्ते थये खः ।

वसपोल भन्ते सरल, नरम, तरिका ध्वाचिक उपदेश
कना विज्याइम्हः न्त्याबले बुद्धं कना विज्यागु धर्मयात मनन
याना: थुइकाः थगु जीवने बालाक छ्ययले सयकाः आचरण,
स्वभाव भिंकेमा: धकाः उपदेश विया विज्याइम्ह भन्ते खः ।
उलिजक मखु मुख्य थगु जीवन व करपिनिगु जीवनयात सुख
बिडगु खः सा बानी व्यहोरा बालाकेमा, ज्या ढंग दयेका
यायेसयेकेमा: नैतिकता दयेकेमा, स्यना भत्तु जुइ मज्जू । थम
थुयें करपिन्त नं उपकार जुइगु ज्या यायेमा: धकाः उपदेश
विया विज्याइम्ह भन्ते खः ।

भन्तेयागु उपदेश न्यनेबले मन याउसे च्चं तर मन जक
याउसे च्चंकेगु मखु भीसं व्यवहारे छ्ययला: ज्या यात धा: सा
धात्यें भन्तेयागु खान्योपि जुई ।

भन्ते नं थः गु बानी नं कना विज्याई गथेकि जिके: नः
तंबययो, भोकेजुइगु बानी दु । जिगु बानी खनीबले जितः
मद्धाः से च्चनेयो धका भन्तेनं कना विज्याई । ध्य नं भन्तेयागु
च्चद्धाय् बहः गु विशेषता खः ।

उलिजक मखु भन्तेनं हरेक सफुती सरल, तरिका,
नरम भाषा व्यभिपिनिगु नुगले ध्वार्थुइक, थुइक च्चया
विज्याइगु ध्वनं वसपोल यागु तथंगु विशेषता खः ।

न्हापा जिमि मां लक्ष्मी नानी तुलाधरं ध्यादी कि भन्ते
नं मध्याथे च्चंक, मन्यंकूये च्चंक, मने दुने ध्यंक अीक धर्म
देशना याना विज्याइगु गुलिजक बाला: गुलि जक हिसिदु । तर
जिगु न्हायपनं ताः गु मखु छु ध्यादीगु छु हे मथु । तर आः वया
जिगु न्हायपनं हे ताः गु बख्तै धात्यें खः धैगु जिगु मनं ताल ।

अथे जूगुलि ला जि भन्ते खना तसक हे प्रभावित
जुया । भन्तेयागु उपदेश न्यनेत आतुर जुइगु । छ्ययशा: सा जि
धर्मकीर्ति विहारे बाहेक मेगु विहारे उलि मवना । गवले गवले
मेगु विहारे वनेवले भन्ते दुला मदुला धकाः ख्येगु जिगु बानी हे
जुई धुक्ल ।

न्हापा निसें थः गु बानी नं अथे जूगुलि भन्तेयागु उपदेश
न्यनागु बख्ते भन हे मनं ध्वाथुल । अथे जूगुलि जितः
अश्वघोष भन्ते तसकं यो ।

३,४ बर्ष दुने गुलि भन्तेयागु उपदेश न्यनागु खः वहे
उपदेश अनुसार न्हापा आः लिपा: थें अनुकरण याना भी फुकं ज्ञां
दुपि शिष्य, शिष्यापि जुईक्यमा धकाः आशीर्वाद फवनु च्चना ।

भी सकसिया योम्हः पूज्य, श्रद्धेय, आदरण्य गुरु,
अभिभावक, “अगगमहा सद्भम्म जोतिक धज” भिक्षु अश्वघोष
महास्थविर भन्तेयात ८० दैं क्यंगुया लसताय् ताः आयू निरोगि,
समुद्धिया कामना यासे वसपोलयागु धम्मोपदेश न्त्याबले
न्यनेद्यमा धया दुनुगल निसें बन्दना याना च्चन्म ।

६४ वर्ष प्रव्रज्या जीवने भन्तेया त्याग व तपस्या खना:
जिगु हृदय दुनेनिसें मैत्री, श्रद्धां जागु “मान पहच्ची” बन्दना,
अभिवादन, भिंतुना, सुभाय, कृतज्ञता जागु शब्द याः हना:
छः पित विभुषित याना च्चना । अवश्य नं स्वीकार याना विज्याइ
धैगु मनंतुनाच्चन । ■

न्हापा लाल उपदेश

| वनेपा मेत्रे केन्द्र बाल आश्रम अगानकटीलार्ह आर्थिक सम्प्रयोग विवरण | मासिक रूपले |
|--|-------------|
| १. वादराजा तुलाधर रामप्रसाद | रु. १०००/- |
| २. पूर्णरत्न व्याचार्य सप्तरिष्ठ | रु. २३०/- |
| ३. डॉ. विमलानान वादराजा तुलाधर | रु. १०००/- |
| ४. व्य. वित्ता तिथेश्वर लाल पालयस्त्रिमा | रु. १०००/- |
| ५. रविन्द्रकुमा लक्ष्मीकरण मासाराजित | रु. ५००/- |
| ६. ल. पुके स्वर्गिमा भीमेश्वर मासाराज | रु. ५००/- |
| ७. वादराजा तुलाधर रामप्रसाद लाल | रु. ५००/- |
| ८. रामप्रसाद व्याचार्य सप्तरिष्ठ | रु. ५००/- |
| ९. वानिकोडा उपलभ्यमा | रु. ५००/- |
| १०. विमला वादराजा व्याचार्य सप्तरिष्ठ | रु. ५००/- |
| ११. लक्ष्मीकरण संघर्षा लक्ष्मीकरण सप्तरिष्ठ | रु. ५००/- |

धर्मकीर्ति विहार —

गतिविधि

२०६३ ज्येष्ठ १३ गते, शनिवार।

विषय- विभिन्न प्रकारका ध्यानहरू

संचालक- श्रद्धेय इम्दावती गुरुमाँ

प्रस्तुति- सुभद्रा श्वापित

यसदिन महान रत्न मानन्धरले विभिन्न प्रकारका ध्यानहरू विषयमा प्रवचन दिनुहुँदै भन्नुभयो— “ध्यान भावना प्रत्येक व्यक्तिको लागि आवश्यक देखिन्छ । बुद्ध शिक्षानुसार ध्यान नै धर्मको उच्च खुड्किलो मानिन्छ । बुद्ध शिक्षानुसार समथ ध्यान र विपस्सना ध्यान आदि गरी दुई तहबाट ध्यान गरिन्छ ।

‘ समथ ध्यानले चित्त एकाग्र ह गर्ने कार्य सिकाउँछ भने विपस्सना ध्यानले यस संसारको अनित्य स्वभावलाई प्रष्ट्याईदिन्छ ।

समथ ध्यानमा ४० प्रकारका ध्यान गरिन्छ ।

ती यसरी छन्—

१. कसिण ध्यान— विभिन्न रङ्गहरू हेरी ध्यान गरिन्ने । यो १० (दश) प्रकारका छन् ।

२. अशुभ ध्यान— रामो शारीरका विभिन्न अशुभहरू हेरी गरि नै । यो पनि १० (दश) प्रकारका छन् ।

३. अनुसृति ध्यान— यसमा बुद्ध, धर्म, र संघ गुण आदि स्मरण गरिने र पहिले आफूले गरेको दान धर्म आदि सम्फेर ध्यान गरिन्छ । यो पनि १० प्रकारका छन् ।

४. अप्रमाण्य ध्यान— यसमा चतुब्रह्माका गुणहरू सम्फेर ध्यान गरिन्छ । यो ४ प्रकारका छन् ।

५. अरुप ध्यान— नाम र रूपलाई सम्फेर ध्यान गरिन्छ । यो ४ प्रकारका छन् ।

६. आहार प्रतिकूल ध्यान— आहार खाना नमिल्नाले हुने कैफियतलाई सम्फेर ध्यान गरिन्छ । यो १ प्रकारको छ ।

७. धातु व्यवस्था ध्यान— धातु स्वभाव हेरेर गरिने ध्यान । यो पनि एक प्रकारको छ ।

यसरी कसिण ध्यान ४० प्रकारका छन् ।

यसरी नै विपस्सना ध्यान ४ प्रकारका छन् ।

१. कायानुपस्सना— यो चारप्रकारका छन् । शरीर भित्र वर्तमान अवस्थमा घटिरहेको यथार्थ घटनालाई जस्तो छ त्यसरी नै हेर्ने ।

२. वेदनानुपस्सना— शरीरभित्रको वेदनालाई हेर्ने । यो ६ प्रकारका छन् ।

३. चित्तानुपस्सना— चित्त भित्र रामो नरामो भावनालाई तटस्थ भावनाले हेरिरहने । यो १६ प्रकारका छन् ।

४. धर्मानुपस्सना— चित्तको स्वभावलाई हेरिरहने यो ५ प्रकारका छन् ।

यसरी विपस्सना ध्यान ३१ प्रकारले गर्न सकिन्छ ।

२०६३ ज्येष्ठ २० गते, शनिवार

स्थान- धर्मकीर्ति विहार श्रीघः नः

विषय : बुद्ध र व्यवहारिक पक्ष

प्रवचक- श्रद्धेय भिक्षु अश्वघोष महास्थाविर

संचालक- श्याम लाल चित्रकार। प्रस्तुति- प्रेम लक्ष्मी तुलाधर

यसदिन श्रद्धेय भिक्षु अश्वघोष महास्थाविरले बुद्ध र व्यवहारिक पक्ष विषयमा धर्मदेशना गर्नु हुँदै भन्नु भयो- बुद्ध शिक्षा गम्भीर शिक्षा हो । यो शिक्षा व्यवहारमा प्रयोग गर्नु भनेको गान्हो कुरा हो । तर यो आफ्नो भित्री हृदय देखि बुद्ध उपर्याएर चिन्न सक्नु पर्दछ ।

बुद्ध भगवानको शिक्षा भनेको नै आफ्नो स्वभाव, विचार, आचरण, ढंग पुन्याएर काम गर्न सक्ने क्षमता, बोली, चित्त शुद्ध गर्नु हो । परस्पर मिले गरी कुरा गर्नु सेवा भाव मैत्री चित्त राखेर व्यवहारमा उतार्नु बुद्ध र व्यवहारिक पक्षका विशेषता हो । प्रतिपत्ति शिक्षा भनेको बुद्ध शिक्षा अध्ययन गरेर ज्ञान लिए जस्तै ज्ञानी भएर व्यवहार रामो गर्ने, सफा सुधार गर्ने, आफ्नो कर्तव्य पालन, परिवारमा रामो व्यवहार गर्नु हो ।

बुद्ध भगवान प्रशिद्ध हुनु भएको नै उहाँको व्यवहार, आचरण सबै रामो भएको कारणले हो । बुद्ध व्यवहारिक भएकोले नै उहाँलाई सच्चा धर्मदूत भन्न सकिन्छ ।

अर्काले के गन्यो के गरेन भनेर हेर्नु को सत्ता आफूले रामो नरामो के गन्यो भनेर हेर्नु नै बेस हन्छ । यसबाट आरोग्यलाभ, सन्तुष्टि, विश्वाशिलो हुनुको साथै निर्वाण लाभ हन्छ । सत्यनारायण गोयन्काज्यूलाई एकजना मानिसले गालि गरेको बेला आफू (भन्ने) लाई नै रिस उठेको थियो । तर गोयन्काज्यूको रामो व्यवहारले गर्दा त्यो व्यक्ति बोध भएर गयो । स्वामी विवेकानन्दले आफ्नो रामो व्यवहारले आफलाई संघी द्वेषको दृष्टिले हेर्ने अर्को साधुलाई पनि विवेकपूर्ण ज्ञानद्वारा शान्त पान्यो” । यसरी श्रद्धेय अश्वघोष भन्नेले बुद्धको पालाको मात्र होइन अहिलेको वास्तविक कुरालाई व्यवहारिक पक्षमा मिल्ने भयो भने सबैको सामु अवतग गराउन हन्छ ।

बुद्ध ज्ञान अनुसार व्यवहार रामो पार्नु पर्ने कुरामा विशेष जोड दिन हुने भन्नेको रूपमा चिनिनु नै अश्वघोष भन्नेको मुख्य विशेषता हो ।

२३ गते २३ औं पटकको रत्तदान कार्यक्रममा

६७ ज्वान रत्तदानाहरूबाट रत्तदान

स्थान- धर्मकीर्ति विहार, श्रीघः नः, काठमाडौं ।

बुद्धको जन्म, बोधज्ञान लाभ र महापारिनिर्वाणको विसंयोग जुधेको बु.सं. २५५० औं वैशाख पूर्णिमाको उपलक्ष्यमा धर्मकीर्ति विहारले २०६३ वैशाख २३ गते,

शनिवारका दिन २३ औं पटकको रत्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

धर्मकीर्ति विहारको ४१ औं वार्षिकोत्सव, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको ३५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

धर्मकीर्ति विहारले प्रत्येक वर्ष वैशाख पूर्णिमाको अधिल्लो शनिवारका दिन रत्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको कुरा सर्व विदेति छ । धर्मकीर्ति स्वास्थ्य कमिटिका सदस्य स्वयम्भू रत्न तुलाधरको संयोजकत्वमा एवं धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीका सदस्यहरू र अन्य उपासक उपासिकाहरूको सहयोगमा धर्मकीर्ति विहारका अध्यक्ष श्रद्धेय धम्मवती गुरुमांको उपस्थितिमा, अनुपमा गुरुमां, केशावती गुरुमां, खेमावती गुरुमां, थाइलाण्डका गौतमी बती गुरुमां र इन्द्रावती गुरुमां आदि बाट सामूहिक परिचाण पाठ गरी रत्तदान कार्यक्रम शुरू गरिएको थियो ।

“आफ्नो केही रगतले अरुको जीवन बाँच्दू र उपकार हुन्छ भने त्यस्तो अवस्थामा रत्तदान गर्दा उत्त कार्यले बुद्ध शिक्षा अनुसार दान उपपारिमिता पूरा गरेको ठहरिने” बुद्ध शिक्षा अनुसार यस धर्मकीर्ति विहारले २३ वर्ष अघि देखि

सि.नं. रत्तदाताको नाम र ठेगाना यसप्रकार रहेको छ—

१. सृजना वज्राचार्य
२. रत्न देवी मानन्धर,
- ल.पु.सातदेवाटो हातीबन
३. लेपना शाक्य, ढल्को
४. सुनिल काजी वज्राचार्य, असन
५. सुरेश डंगोल, भिमसेन स्थान
६. विनोद महर्जन, ब्रह्मटोल
७. सुवर्ण मानन्धर, ढल्को
८. नन्दा शाक्य, म्हेपी
९. बाबुकाजी महर्जन, ज्याठा
१०. आदर्श महर्जन, नयाँ बजार
११. सञ्जीव महर्जन, कालीमाटी
१२. कविता डंगोल, कालिमाटी
१३. मिला तुलाधर, लाजिम्पोट
१४. अनार कंसाकार, विजेश्वरी
१५. डा. मोति राज वज्राचार्य, त्यौड
१६. रेणु मानन्धर, त्यौड
१७. विणा कंसाकार, बाँगेमुढा
१८. मेरिना ताप्ताकार,
- कुसुमवियालाढ्ही
१९. देव कुरमा गमाल, असन
२०. लक्ष्मी महर्जन, नयाँ बजार
२१. शान्ति स्थापित, प्युखा
२२. सुरेश मान शाक्य, नरदेवी

निरन्तर रूपमा रक्त संचार केन्द्रको कार्यमा सहयोग पुऱ्याउँदै आएको छ ।

उत्त रत्तदान कार्यक्रममा धर्मकीर्ति स्वास्थ्य कमिटिका हेड सिस्टर सानुकेशरी तुलाधरले रत्तदान नापी सहयोग पुऱ्याउनु भएको र धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीका अरुण सिद्धि तुलाधरले तस्विर खिंची सहयोग पुऱ्याउनु भएको थियो । सो कार्यक्रममा ध.बौ.अ. गोष्ठीका अमृत रत्न ताप्ताकार, विद्यामान, दिपक रत्न शाक्य, सुरेश मान डंगोल तथा सुश्री कमल भैर्याँ वज्राचार्य आदिले आवश्यक सहयोग पुऱ्याउनु भएका थिए ।

यसरी नै रक्त संचार केन्द्रका धन भण्डारी (वरिष्ठ प्राविधिक), कल्पना श्रेष्ठ (सहायक प्राविधिक), चन्द्रा गिरी (सहायक प्राविधिक), रोजीना डंगोल (सहायक प्राविधिक) आदिले रक्त संकलन कार्यमा सहयोग पुऱ्याउनु भएका थिए ।

यस वर्षको रत्तदान कार्यक्रममा यस धर्मकीर्ति विहारका पुरुष ३६ जना र महिला ३१ जना गरी जम्मा ६७ जवान रत्तदाता उपासक उपासिकाहरूले रत्तदान गरि सहयोग गर्नु भएका थिए । यसको विवरण तल उल्लेख गरिएका छन् ।

२३. विरेन्द्र वज्राचार्य, कुषण्डोल
२४. सुप्रिया शाक्य, कुलेश्वर
२५. राहुल अग्रवाल, नघःल
२६. दिनेश शाक्य, नघःल
२७. अनिता महर्जन, न्यूरोड
२८. अम्बिका नकर्मि, क्षेत्रपाटी
२९. मिलिन्द शाक्य, लगनटोल
३०. रश्मी शाक्य, नघःल
३१. महेश सुनिकार, क्षेत्रपाटी
३२. सुजिता डंगोल, नरदेवी
३३. नविना महर्जन, लगन
३४. पूर्णिमा वज्राचार्य, डल्लु
३५. राजेन्द्र शाक्य, नघःल
३६. रमा कंसाकार, लाल कोलोन, जय नेपाल
३७. सुभद्रा स्थापित, इन्द्रचोक
३८. सुविन महर्जन
३९. मिनु थापा, खुसीलु
४०. ज्ञानी महर्जन
४१. विसोम महर्जन
४२. शान्ति महर्जन
४३. प्रशान्त महर्जन
४४. माया देवी महर्जन, नयाँ बजार
४५. मंगल दास श्रेष्ठ बलम्बु
४६. सविना महर्जन, कालधारा
४७. सुवर्ण कंसाकार
४८. समिर स्थापित, लखन
४९. अन्जना शाक्य, लाङाथल
५०. रवि श्रेष्ठ, बाफल
५१. कुमार डंगोल, डिल्ली बजार
५२. राइक मान कर्मचारी, कलंकी
५३. निरज कुमार श्रेष्ठ, टेइल
५४. कुमार महर्जन, बाँडेमुढा
५५. अशोक कुमार महर्जन, नयाँ बजार
५६. सुरेन्द्र मान शाक्य, डल्लु
५७. सविना श्रेष्ठ, कुलेश्वर
५८. कल्पना तुलाधर, नयाँ बजार
५९. रीता डंगोल, त्यौड
६०. दावा छिरिङ, श्रीघःल
६१. निजन प्रशाद श्रेष्ठ, चिक्कमुगल
६२. निरज श्रेष्ठ, कुलेश्वर
६३. कविर शाही, असन
६४. रत्न काजी महर्जन, त्यौड
६५. रोशन काजी तुलाधर, असन, भोटाहिटी
६६. विनोद रंजीत, चिक्कमुगल
६७. दिपक रत्न शाक्य, ढल्को

उत्तर रक्तदान कार्यक्रमका लागि महाराजगंज चक्रपथ निवासी दाता श्री पद्मरत्न तुलाधर र श्रीमती रञ्जना तुलाधर बाट आवश्यक आर्थिक सहयोग प्रदान गर्नुका साथै रक्तदाताहरूलाई रियोजूस, बुद्धों पोष्टर, अनित्य फलिकने तस्विर आदि चिन्ह स्वरूप प्रदान गर्नुभई पूण्य संचय गर्नु भएको थियो ।

यसरी नै रक्त दाताहरूलाई मिठाई, कोकाकोला, फ्रुटी, जुस, दूध र ग्लूकोज आदि धर्म दानको रूपमा प्रदान गर्नुभई पूण्य संचय गर्नुभन्ने दाताहरूको नाम यसरी रहेको छ ।

मिश्री केशरी, तीर्थमाया, इन्द्रमान पुचः, किसन देवी, कीर्तमाया पुचः, र अमृत बहादुर आदि ।

यस कार्यक्रममा सहयोगी एव रक्तदाताहरू लगायत दाता हुनुभएका अन्य सबै महानुभावहरूलाई धर्मकीर्ति स्वास्थ्य कमिटी तथा धर्मकीर्ति परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

प्रारम्भिक बुद्ध शिक्षा ४

प्रस्तुती- रामकुमारी मानन्धर

२०६३ बैशाख २३ गते शनिवारका दिन श्री मदन रत्न मानन्धरले "प्रारम्भिक बुद्ध शिक्षा चौथो" मा वा त्रिरत्न गुणको दोस्रो कक्षामा धर्म गुण, संघ गुण, नमस्कार र पूण्यानुमोदन बारेमा विस्तृत स्पष्ट बताउन भयो । त्रिरत्न गुणमा बुद्ध गुण नौ वटा, धर्म गुण ६ वटा र संघ गुण नौ वटा र नमस्कार तीन प्रकारका छन् । बुद्ध, धर्म र संघका गुणहरू स्मरण गरी पूजा गर्नुपर्छ । बुद्ध गुणको बारेमा यस अधिको शनिवार बताउनु भएको थियो ।

धर्म गुण-

धर्मका ६ वटा गुणहरू यस प्रकारका छन् ।

१. स्वाक्षातो : भगवान बुद्धले धर्मको बारेमा स्पष्ट रूपले व्याख्या गर्नु भएको छ । यो धर्म सरल भएकोले सबैले बुझन सकिन्दै ।
२. सन्दिङ्को - यहाँको यहिं फल पाउने ।
३. अकालिको - समय नवितै फल दिने ।
४. ऐहिपरिसको - आएर हेर भनी देखाउन सकिने ।
५. ओपनीरियको - यो धर्म निर्वाणमा पुन्याउने ।
६. पच्चतं वेदितब्बो विज्ञुहि - विद्वानहरूले आफै बुझन सक्ने ।

संघ गुण-

भगवान बुद्धका श्रावक संघहरूमा निम्न प्रकारका नौ वटा गुणहरू छन् ।

१. सुपटिपन्नो : भगवान बुद्धका श्रावक संघहरूले राम्री आचरण गर्नु भएको, राम्रो व्यवहार भएको ।
२. उजुपटिपन्नो - सीधा आचरण गर्नु भएको ।
३. न्याय पटिपन्नो - निर्वाणको मार्गमा जाने ।
४. सामीनि पटिपन्नो - आदर सत्कार गराउन सक्ने क्षमता । यदिदं चत्तारी परिसयुगानी अछु पुरिपुग्गला एस भगवतो सावकसंघो : चार आर्य, चार फल गरी चार ज्ञेडा उत्तम

पुरुषहरू हुनुहन्दै ।

५. आहुनेय्यो - आह्वान गर्न योग्य वा भोजनको लागि बोलाएर खान दिन योग्य ।
६. पाहुनेय्यो - पाहुनाको सत्कार गर्न योग्य ।
७. दक्षिणेय्यो - दान दिन योग्य ।
८. अञ्जलिकरणीयो - हातजोरी आदर गर्नुयोग्य । पञ्चवर्षेत लोकस्साति - पूण्यरूपि बीउ रोप्ने खेत समान । यी त्रिरत्न गुणहरू स्मरण गरी बुद्ध पूजा गरिन्दै । त्रिरत्न गुणहरूको शब्दको अर्थ बुझी बुद्ध पूजा गर्दा सुनमाथि सुगन्ध हुन्दै ।

प्रणाम-

प्रणाम तीन प्रकारका छन् । ती यसप्रकारका छन्-

(१) काय प्रणाम (२) वची प्रणाम (३) मनो प्रणाम
यसका साथै डरले गरिने भय बन्दना, लाभको लागि गरिने लाभ बन्दना, बुहारीले सासु-ससुरालाई ढोग गरिने कुलाचार हुन् ।

त्रिरत्न बन्दा गर्दा पाँच अङ्गले पूर्णगरी बन्दना गर्नुपर्छ । ती पाँच अङ्गहरू हुन् - श्रद्धा, प्रज्ञा, स्मृति, वीर्य र चेतना ।

त्रिरत्न गुणलाई समझी बुद्ध पूजा गरिसके पछि अन्तमा पूण्यानुमोदन गरिन्दै । आफूले गरेको पूण्यको फल आफू, अरू र सबैले पाउन भनी पूण्यानुमोदन गरिन्दै ।

भिक्षु अश्वघोष महास्थविरको ८० वर्षिय

जन्मोत्सव

२०६३ जेठ २७ गते, शनिवार ।

स्थान- धर्मकीर्ति विहार, श्रीघःनःघः ।

यसदिन अखिल नेपाल भिक्षु महा संघका नव पदस्थापित संघ उपनायक भिक्षु अश्वघोष महास्थविरको ८० वर्षिय जन्मोत्सवको उपलक्ष्यमा धर्मकीर्ति बौद्ध अध्ययन गोलीले उहाँको सुस्वास्थ्य एवं आयुआरोग्य र सफल जीवनको कामना गर्दै एक कार्यक्रमको आयोजना गरिएको थियो । भिक्षु कुमार काश्यप महास्थविरको प्रमुख अतिथियमा एवं भिक्षुणी धर्ममतीको सभापतित्वमा अमीर कुमारी शाक्यले संचालन गर्नुभएको उत्तर कार्यक्रममा प्रमुख अतिथी बाट पञ्चशील प्रार्थना गराइएको थियो । डा. सुमन कमल तुलाधरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उत्तर कार्यक्रममा मीना तुलाधरले भिक्षु अश्वघोष महास्थवीरबाट धर्मप्रचार कार्यमा पुन्याउनु भएका योगदानहरू विषयमा बोल्नु भएको थियो ।

उत्तर कार्यक्रममा प्रमुख अतिथीको आसनबाट आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै भिक्षु कुमार काश्यप महास्थवीरले भन्नुभयो-

महानिवत्त अधिकम्म अर्थात् अगाडि बढ, पछाडि नहट्नु भन्ने शिक्षा अनुसार हामीले आफ्नो देश, धर्म, आमाबुबा एवं गुरुको हीतार्थ आफूले सबैसोहियोग पुन्याउनु पर्दछ । यति गर्न सकिएन भने हाम्रो जीवन निर्थक हुनेछ ।

भिक्षु अश्वघोषले आफ्नो देश, भाषा एवं धार्मिक क्षेत्रमा निकै ठूलो योगदान पुन्याउनु भई आफ्नो जीवन सफल पार्नु भएको छ ।

यसरी नै उत्त कार्यक्रममा भिक्षु अश्वघोषले ओवाद् दिनुहुँदै भन्नुभयो—

कैनै पनि व्यक्तिलाई उसको मरण पछि भन्दा पनि उनको जीवित कालमा नै गुणानुस्मरण गरी जति पनि कार्य गरिन्छ, त्यसलाई सराहनीय नै मान्नुपर्दछ । धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले पनि आज यही सराहनीय कार्य गरिरहेको छ । यसरी ठीक समयमा नै आफूले गर्नुपर्ने कर्तव्यपालन सम्बन्धी कार्य गर्नसके हामी सबैले धर्मलाई पालन गर्न सक्नेछौ ।

उत्त कार्यक्रममा भिक्षु अश्वघोष महास्थविरबाट धर्मप्रचार कार्यक्रममा पुन्याउनु भएको योगदानको कदर स्वरूप भिक्षुणी धम्मवतीबाट उपहार प्रदान गरिएको थियो ।

सभापतिको आसनबाट बोल्नु हुँदै भिक्षुणी धम्मवतीले भन्नुभयो—

“हाम्रो जीवन सफल पार्नको लागि हामी सबैले आ-आफ्नो कर्तव्य पालन गर्न अति आवश्यक छ । यसरी कर्तव्य निभाएका व्यक्तिहरूको गुणलाई पनि कदर गर्न सक्नु पनि पर्दछ । सानाले ठूलाप्रति मात्र कर्तव्य निभाउने होइन, ठूलाले पनि आफूभन्दा सानाप्रति निभाउनु पर्ने कर्तव्य प्रति सजग रहन सके मात्र पारस्परिक सहयोगको क्रमलाई निरन्तर ता दिन सकिनेछ ।

यस कार्यक्रममा भिक्षु अश्वघोष महास्थविरको ८० औ जन्मोत्सवको उपलक्षमा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीबाट संचालित बाल बौद्ध चित्रकला प्रतियोगितामा सहभागी भएका प्रतियोगी बाल बालिका लगायत उत्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल बाल बालिकाहरूलाई भिक्षु कुमार काशयप महास्थविरले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नु भएको थियो । बाल चित्रकला प्रतियोगीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रम प्रफुल्ल कमल ताप्राकारले संचालन गर्नुभएको थियो ।

कान्ति तुलाधरको संयोजकत्वमा संचालित उत्त चित्रकला प्रतियोगितामा प्रसन्न काजी ताप्राकार प्रशिक्षकको रूपमा रहनु भएको थियो ।

उत्त प्रतियोगितामा द जना बालक र द जना बालिका गरी जम्मा १६ जना बाल बालिकाहरूले भाग लिएका थिए भने प्रतियोगितामा द वर्ष देखि ११ वर्ष, र ११ वर्ष देखि १४ वर्ष सम्मका गरी बाल बालिकाहरूलाई जम्मा २ समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगिताको नतिजा यसरी रहेको थियो । द वर्ष देखि ११ वर्ष समूह ।

१. शितु मानन्धर (वर्ष ११) प्रथम
२. आधाष मानन्धर (वर्ष ११) द्वितीय

३. रोशन तुलाधर (वर्ष ८) तृतीय
- १२ वर्ष देखि १४ वर्ष समूह-

१. पलिस्था तुलाधर (वर्ष १४) प्रथम
२. रूपेश मानन्धर (वर्ष १४) द्वितीय

३. लीना वज्राचार्य (वर्ष १४) तृतीय

जेठ २० गते सम्पन्न भएको उत्त प्रतियोगितामा पञ्चशीलको महत्त्व विषयमा आधारित कथालाई लक्ष गरी चित्र कोर्न लगाइएको कुरा थाहा हुन आएको छ । प्रतियोगी बालबालिकाहरूलाई दानवती गुरुमाले पञ्चशीलकी महत्त्व विषयमा कक्षा लिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा रामकुमारी मानन्धरले उत्त कार्यक्रम सफल पार्नका लागि सहयोग पुन्याउनु हुने सहयोगीहरू लगायत कार्यक्रममा उपस्थित सबै महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

२०६३ ज्येष्ठ २७ गते, शनिवार
स्थान- धर्मकीर्ति विहार / रिपोर्टर- रामेश्वरी ।

नयाँ सदस्यहरूको लागि ध.बौ.अ. गोष्ठीद्वारा बुद्ध शिक्षा प्रारम्भिक कक्षा संचालन भझरहेको क्रममा यस दिन श्रद्धेय उपसंघ नायक अश्वघोष महास्थविरज्युबाट जीवन सार्थकताको लागि धर्मको भूमिका भन्ने विषयमा प्रवचन दिनुभएको थियो । अमूल्य मनुष्य जीवनलाई सार्थक बनाउनको लागि हामीले भगवान बुद्धको शिक्षालाई राम्री सुनिर त्यसै अनुसार व्यवहारमा उतार्नु सक्नु पर्दछ । मानिसहरू अज्ञानीको कारणले स्वार्थी र वदमास बन्दछन् । पछि संगत राम्रो भएपछि असल बन्ध ।

बुद्धले देशना गर्नुभएको ३८ वटा भाललाई हाम्रो जीवनमा उतार्न सकेको खण्डमा हाम्रो जीवन सुखमय हुन्छ । हाम्रो जीवनमा शान्ति र मंगल प्राप्त गर्नको लागि पाँच कुराहरू पूरा हुनुपर्दछ ।

१. आहार प्राप्त हुनु ।
२. बस्ने व्यक्तिको व्यवहार राम्रो हुनु ।
३. संगै बस्ने व्यक्तिको व्यवहार राम्रो हुनु ।
४. मौसम अनुकूल लुङ्गा लगाउन पाउनु ।
५. संगै बस्ने व्यक्तिको विचारधार मिल्नु ।

धर्म भनेको पूजाको थालीमा नभई हामीसँग भएका नराम्रा विचार व्यवहारलाई राम्रो, असल विचार व्यवहारमा उतार्न नै धर्म हो । आफ्नो कर्तव्य पूरा गर्नु नै धर्म हो । त्यसैले जीवन सुखमय बनाउनको लागि सत्संगत राम्रो हुनुपर्दछ समयमा उपदेश सुन्नु र त्यसै अनुसार व्यवहारमा उतार्नु पर्दछ ।

धर्म प्रचार

२५५० औं बुद्ध पूर्णिमा महोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा सम्पन्न भएका कार्यक्रमहरूको विवरण प्राप्त भएका छन्। प्राप्त विवरण अनुसारको समाचार यसरी रहेको छ।

विराटनगर

युवा बौद्ध संघ विराटनगर र यूराशिया रेयूकाई २० औं शाखा विराटनगरको संयुक्त आयोजनामा २८ वैशाख २०६३ का दिन निशुल्क स्वास्थ्य जाँच शिविर कार्यक्रम सम्पन्न गरिएको समाचार छ।

बुद्ध विहार विराटनगरको प्राङ्गणमा सम्पन्न भएको उक्त शिविर अधिकता श्री जगत थापाले प्रमुख अतिथीको आशनबाट उद्घाटन गर्नु भएको थियो।

उक्त शिविरमा विराटनगर क्षेत्रका कुल ६८ जना विभिन्न विरामीहरूले स्वास्थ्य जाँच गराएका थिए भने कोशी अञ्चल अस्पताल विराटनगरका, डा. राजकुमारसिंह र स्टाफ नर्स नीकिता भट्टराई, लगायतका स्वास्थ्यकर्मीहरूको टोलीले सेवा पुऱ्याइएको थियो। श्री मोहन कृष्ण ताम्राकार को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हरि ब. बस्नेत, धर्मकुमार हलुवाई, भूवन श्रेष्ठ, डम्बर बुढाथोकी, सुजन प्रधान, र हरी देवी ताम्राकार आदिले आ-आफ्ना मन्तव्य व्यक्त गर्नुभएका थिए।

भोजपुर, टक्सार

भोजपुर टक्सार निवासी उपासकउपासिकाहरूको आयोजनामा २५५० औं बुद्ध पूर्णिमा महोत्सव अति भव्यरूपले कार्यक्रमहरू संचालन गरी मनाइएको समाचार छ। सरसफाई, शिलानपूजा, बोधिवृक्षपूजा, कल्पवृक्षदान, रथयात्रा जस्ता विविध कार्यक्रमहरू सप्ताहव्यापी रूपमा आयोजना गरिनुका साथे शाक्य मुनि विहारका अध्यक्ष प्रकाशचन्द्र शाक्यको नेतृत्वमा धर्म सभा पनि संचालन गरिएको थियो। उक्त सभामा काठमाडौंबाट श्रद्धेय श्रामणेर जनक र श्रामणेर महिन्दोले प्रमुख अतिथीको रूपमा भाग लिनुभएका थिए। पञ्चशील प्रार्थना गरी शुरु गरिएको उक्त धर्मसभा कार्यक्रममा बुद्ध जयन्ति सम्बन्धिकविताहरू, लेख रचनाहरू प्रस्तुत गरिएको थियो भने भन्तेहरूबाट धर्मदेशना गर्नुभई कार्यक्रमको अन्त्यमा पूण्यानुमोदन गरिएको थियो। यसको साथे भोजपुर स्थित विभिन्न विद्यालयका विद्यार्थीहरूलाई भन्तेहरूको तर्फबाट व्यवहारिक धर्मदेशना भएको थियो। कार्यक्रम उक्तम शाक्यले संचालन गर्नुभएको थियो।

तानसेन, पाल्पा

तानसेन पाल्पाका विभिन्न बौद्ध संघ संस्थाहरूले बैशाख २४ गतेदेखि सप्ताहव्यापी कार्यक्रमहरूको आयोजना गरी २५५० औं बुद्ध पूर्णिमा महोत्सव संचालन गरेको समाचार छ। उक्त सप्ताहव्यापी कार्यक्रम यसरी उल्लेख गरिएका छन्। विभिन्न संघ संस्थाहरूमा, ज्ञानमाला भजन, बुद्धपूजा, शील प्रार्थना आदिको अलावा पाल्पा अस्पताल र युनाईटेड मिशन अस्पतालमा विरामीहरूलाई फलफुल वितरण, प्रभातफेरी, नगर परिक्रमा, ज्ञानमाला सभाको आयोजनामा अन्तर नगर मा.बि. स्तरिय बौद्ध हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, बुद्ध अस्थिधातु प्रदर्शन, विपश्यना ध्यान समूह पाल्पाबाट श्री महाबोधि विहार लहरेपिलमा सामूहिक ध्यान अभ्यास, खेलकूद, अन्तर नगर मा.बि. स्तरिय चित्रकला प्रतियोगिता आदि विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका थिए।

दान गरिएको आँखा प्रत्यारोपण

नगदेश बौद्ध समूहका सदस्य उपासिका पूर्ण कुमारी वाडे द३ वर्षको उमेरमा देहावसान हुनुभए पश्चात् उहाँको दुईवटै आँखाहरू "तिलगंगा आँखा केन्द्र" लाई दान गरिएको थियो। दान गरिएका ती दुई आँखाहरूमध्ये एउटा आँखा सिन्धुली निवासी ३६ वर्षीय दुःखी महिलालाई प्रत्यारोपण गरियो भने अर्को आँखा तौदह निवासी १२ वर्षका बालिकालाई सफल प्रत्यारोपण गरेको कुरा तिलगंगा आँखा केन्द्रबाट थाहा हुन आएको छ।

साकूमा बुद्धपूजा सम्पन्न

२०६३ असार ३ गते, शनिवार।

साकूस्थित स्वयम्भूचैत्यमा धर्मवती गुरुमां धर्मकीर्ति विहारको नेतृत्वमा बुद्ध पूजा कार्यक्रम सम्पन्न भएको छ। लगभग ४०० जना श्रद्धालु उपासक उपासिकाहरू सहभागी रहेको उक्त कार्यक्रममा पञ्चशील प्रार्थना एवं बुद्ध पूजा पश्चात् धर्मवती गुरुमाले साकूको ऐतिहासिक महत्त्व बताउनु हुँदै मणिचूड महाराजाले आफ्नो शीरमणि दान गर्नु भएको विषयमा धर्मदेशना गर्नुभएको थियो। धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको शनीवारिय कार्यक्रम पनि यसदिन साकूमा नै सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमको कविता वाचन गर्नुकरसाथै लेखहरू पढेर सुनाइएको थियो।

मैत्री बोधिसत्त्व विहारमा बुद्धपूजा र धर्मदेशना
२०६३ जेठ २९ गते, आइतबार।

मैत्री बोधिसत्त्व महाविहार जमलमा यसदिन भिक्षुणी धर्मवतीले कार्यक्रममा उपस्थित हुनुभएका सबै उपासक उपासिकाहरूलाई पञ्चशील प्रार्थना गराउनुभई बुद्धपूजा संचालन गर्नु भएको थियो । बुद्धपूजा पछि उहाँले धर्मदेशना गर्नुभएको थियो ।


यसदिन स्वयम्भू ज्ञानमाला भजन खलबाट ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो भने उपस्थित हुनुभएका गुरुमांहरू लगायत सबै उपासक उपासिकाहरूलाई उपासिका भयजुलानी तुलाधर, डबल काजी तुलाधर र कमलशोभा तुलाधर, प्रमुख संपरिवारको तर्फबाट जलपान दान गर्नुभई पूण्य सञ्चय गर्नुभएको थिए ।

रत्नमञ्जरी गुरुमांलाई पदबी हस्तान्तरण
२०६२ जेठ २८, धर्मकीर्ति विहार, श्रीघः नः घः

बुद्ध शिक्षा प्रचार प्रसारार्थ आवश्यक योगदान पुन्याउनु हुने धर्मप्रचारकहरूलाई उहाँहरूको कार्यक्रमता अनुसार म्यानमार सरकारले प्रत्येक वर्ष विभिन्न पदबीहरू प्रदान गर्दै आइरहेको छ । यसदिन धर्मकीर्ति विहारमा रहेदै आइरहनुभएका रत्नमञ्जरी गुरुमां (वरिष्ठ आचार्य) लाई नेपालका लागि म्यानमार राजदूतले “महासद्धर्म जोतिक धज” ... पदबी एक कार्यक्रममा प्रदान गर्नु भएको छ ।

पदबी प्रदान गर्नु अगाडि आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै राजदूतले भन्नुभयो—

“बुद्ध धर्म प्रचारार्थ योगदान पुन्याउनुहुने भन्ते गुरुमांहरूलाई म्यानमार सरकारले सम्मान स्वरूप प्रदान गर्दै आएको यस पदबी आज रत्नमञ्जरी गुरुमांलाई प्रदान गरिदैछ । म्यानमार लगायत देश विदेशहरूमा रही बुद्ध शिक्षाको परियति र प्रतिपत्ति शिक्षा प्रचार गरिरहेका महानुभावहरूलाई म्यानमार सरकारले वर्षेनी पदबीहरू प्रदान गर्दै सम्मान गरिरहेको छ । किनभने बुद्ध शिक्षा अध्ययन गर्दै सुखी जीवन यापन गर्न सक्नु नै हामी सबैको लक्ष हो ।



यो पनि जानीराखे राम्रो ...

पैसा र मानव

■ इतिहासिक झबाली

संसारमा धेरैजसो मानिस पैसाकै पछि लागेका छन् । होइन, भन्नुहुन्छ भने प्रमाण दिएर अन्नुहोस्, के यहाँ पैसाकिना कोही मानिस चलन सक्छ ? कदापि सक्दैन । पैसाले गर्दा मानिसले अनुशासनको पालना गर्दैन, कसैलाई वास्ता गर्दैन । यो दुविधां पैसाकै कारण स्वार्थी बनेको छ । फेरि पैसा यस्तो छ: जसद्वारा सबैलाई सन्तुष्ट पार्न सकियो भने सबै आफ्नो पक्षमा आउन सक्छन् ।

पैसाले गर्दा ऐस मिले पनि यसले मानवलाई दान्व बनाउन बेर लाग्दैन । पैसा ढूँगो कुरा पनि हुन सक्छ किनकि ससले प्राण धानका लागि सहयोग गर्दै । यसेबाटै कतिको भोक्तुर्दृष्टि, कतिलाई सोखका निमित्त महत पुच्याउँछ, तर अर्कोतिर यसले समाजमा अशान्ति र कलह उत्पन्न गराएको पाइन्छ । यसेबाटै समाजमा विचवृक्षका दरिला जरा गडेका छन् । मानवलाई तुम्हारै बनाएको छ पैसाले । यसकै कारण कितिपय योग्य व्यक्तिभन्दा पीम अयोग्य व्यक्तिहरू अगाडि बढिरहेको पाइन्छ ।

दुनियामा पैसाकै निमित्त अनावश्यक होड चलेको छ । अर्को कुरा यहाँ छलथाम गरेर बलपूर्वक डचाडुडका भरमा एकपटक प्रशस्त पैसा कमाएपछि इज्जत भने कुरा आएकै छ । खै के हो कुन्नि एकपटक गएको इज्जत कमाउन गाड्दै हुन्छ अन्धन, तर यहाँ त हजारपटक गएको इज्जत पैसाले एक लेकेन्डमे दुरुस्तै बनाइदिएको पाइन्छ ।

एउटा गजबको कुरा छ, त्यो के हो ? तपाईं सुन्नुस् । तपाईंसँग सबै कुरा छ, तर पैसा छैन भनेर नयाातिनोहोस् । त्यही आफूसँग भएका कुरा सम्बन्धित संकायमा सक्दो प्रझर्नन गर्नुहोस् । त्यसपछि पैसा त आइहाल्न्छ नि । तर कहिलेकाही भने पैसा न अन्न उपनि सक्छ किनकि तपाईंलाई त स्वयंसेवक बन्दा फाइसा हुन्छ । आफ्नो सेवाका लागि पहिले त अर्काको सेवा पाइहाल्नुहुन्छ । सबै खुसी हुन्छन् । मानव यस्तो छ कि तपाईं उसलाई स्वैर्भावित केही नलिईकन उसको काम गरिदिनोस् । परोपकारी बनेर सेवा गर्नोस् । कुनै पनि काम गरेर पारिश्रमिकभन्दा पनि हार्दिकता ढूँगो हुन्छ भनेर ठानेर अगाडि बढ्नोस् । त्यसपछि तपाईंले काम नपाउने कैरी छैन । सबैले तपाईंलाई उच्च आदर्श व्यक्तिका रूपमा समर्जना संकेन दिन्छन् ।

धन देखेपछि महादेवका पनि तीन नेत्र बस्क्नन् रे । चाहे व्यापारी होस् उसले पनि मान्द्ये हेरेर दुइचार रूपैयाँ तल माथि गरेकै हुन्छ । कर्मचारीको पनि ताल उही त हो नि । आखिर सबैलाई आफ्नो काम पटाएर पैसाको पोको पारी पौल्क पारखी बन्नु छ । यसरी पनि अर्कोभन्दा अगाडि जानै छ । पैसाले मानवको हृदय पत्तारमन्दा पनि कडा पारिदिएको छ । पैसाले आफ्नो शक्ति प्रदर्शन भरेकै छ । धार्मिक, साँस्कृतिक, राजनीतिक क्षेत्रेदेखि अन्य सबै क्षेत्रमा यसको वर्षेवर छ । आर्थिक क्षेत्र त केन्द्र नै भएको छ । यसले मानवलाई रिंगएको छ । नचाएको छ, ध्वस्त पार्न दाउ गरिरहेको छ ।

सबै मानवसमुदायमा पैसाकै कारण कलीन, सभ्य, असल, व्यक्तित्वान् र मानवका सम्पूर्ण गुणले भारीपूर्ण भइन्छ भन्ने मूलमन्त्र पुगेका बेलाको यसका पछि नलाग्ना र ? तर पनि पैसाकै कारण आफू असुरक्षित भई पलपलमा मरिहानुपर्दृ भन्ने कुरा पनि त ध्वसत्य भइसकेको छ । पैसाले मानिसलाई जिरिदै मार्न एवं इज्जत र धर्मबाट पैसा नै मानवीय गुण र मर्यादाको खानी भएर आफ्नो राज्यविस्तार गरिरहेको छ ।

(साभार: अन्नपूर्ण पोस्ट)

बुद्ध धर्म विषये न्त्यसः लिसः कासा सम्पन्न

२५५० ओं बुद्ध जयन्तीया लसताय् नेपाल बौद्ध परि
षदया तत्त्वावधानय् जेठ २९ गतेनिसे आषाढ ३ गते तक
यलया अक्षेश्वर महाविहारय् यल जिल्ला व्यापि बुद्ध व
बुद्धधर्म सम्बन्धि न्त्यसः लिसः धेंधे बल्ला: कासा सम्पन्न
जूगु समाचार दु। उगु कासाय् मुक्यानाः फिर्च्यागू संघ
संस्थां व्वति काः गु समाचार उल्लेख जुयाच्चंगु दु।

ल्वापुया कारण विषय देशना

यल जेष्ठ संन्हू विश्व मैत्री विहारे शील प्रार्थना व
बुद्ध पूजा लिपा जूगु बौद्ध सभाय् गुरुमाँ सुजातानं
सप्ततिशत् सम्बोधि पाक्षिका या व्याख्या याना विज्यासे
ल्वापुया कारण द्वेष, वैरभाव, खः धइगु देशना याना
विज्यात। राष्ट्रिय ज्ञानमाला संघया नायो शान्त रत्न
शाक्यजुं न्ववाना दीगु झोले वंगु संहूया देशना लुमंका खँ
कनादीपिं दिल शोभा व हेराकाजि पिन्त गुरुमाँ नं सिरपा
लल्हाना विज्यागु दु। नाति शाक्यं लसकुस याना दीगु
खःसा प्रेमवहादुरं शुभाय देखाना दील।

युवा बौद्ध मण्डल समाचार

१. विश्व भातृत्व बौद्ध युवा संघ (WFBY) या अप्रिल १७-२३ तक जूगु ताइवानया फो-क्वान-सान मन्दिरे जूगु १४ क्वःगु सम्मेलनय् युवक बौद्ध मण्डल पांचे नायो सानुराजा शाक्य व दुज सुरज शाक्यं व्वति काल। अनजूगु न्हूगु कार्यसमिति सानुराजा शाक्य सहायक कोषाध्यक्ष पदय् व दुजः सुरज शाक्य युवा विकास कवःया सहायक उपाध्यक्ष पदय् नियुक्त जुल।
२. युवक बौद्ध मण्डलया किन्हुबिली न्हूगु ध्यान हल लम्वाई १२X६०' फुटया ध्यान हल दयेके सिधल। उगु हलय् ४२" इन्चया बुद्धमुर्ति महासचिव राजेश शाक्य देयेका देखागु जुल।
३. आ वैगु गुरुपुन्हि (आषाढ पुन्ही) या लसताय् युवक बौद्ध मण्डल या रवसालय् १४ क्वःगु यल व्यापि बौद्ध वक्तृत्वकला प्रतियोगिता ध्व हे असार या ३१ गते याइगु उगु ज्याइवः या संयोजक सचिव नन्द (सानुशाइ) शाक्यं कनादिल। १२ गु थिथि संघसंस्था प्रतिनिधि पिनिसं व्वति काइगु जूगु दु।
४. ध्व हे २०६३ श्रावण १७ गते युवक बौद्ध मण्डल या ३६ क्वः बुद्ध या लसताय् यल नगर या नक्सा नापं हस्तकला या कलाकार पिनिगु धाय्बाय् व उत्कृष्ट

वास्तुकला या किपा तया पुस्तिका पिथिनिगु दु। नापं यलया उत्कृष्ट कलाकार पिन्त हनिगु नं दु।

५. युवक बौद्ध मण्डलया धम्मानुशासक पुज्य भदन्त बुद्ध धोष महास्थविरजयात नेपाःया भिक्षु पिनिगु संघया नायो "संघनायक" पदय् नियुक्त जुया विज्यागुलिं युवक बौद्ध मण्डल दुनुगलं निसें लयताया बधाई नापं भिन्तुना देखाना च्वना धका लसता प्वका विज्यागु जुल।

६. जनआन्दोलन-२ नांगु वंगु चैत्र बैशाखं जूगु आन्दोलनं देशो "धर्म निरपेक्ष" या घोषणा जेठ ४ गते यात लसकुस यासे आ संविधान सभां दयकीगु न्हूगु संविधानय् उल्लेख याना दे या सकल धर्मयात समान दृष्टि स्वेत इनाप यागु दु।

श्रद्धाङ्गजली सभा क्वचाल

२०६३ जेठ २१ गते आइतबार, गणमहाविहार।

अखिल नेपाल भिक्षु महासंघया संघनायक भिक्षु दिवंगत सुबोधानन्द महास्थविरया पुण्य स्मृतिस धर्मविजय पदनम गणमहाविहारया रवसालय् गण महाविहारया प्राङ्गणय् छगु ज्याइवः न्त्याकाः श्रद्धाङ्गजली सभा क्वचाय्कूगु दु।

उगु ज्याइवले भिक्षु सुबोधानन्द महास्थविरं च्वयाविज्याःगु ज्ञानमाला भजन प्रस्तुत शील प्रार्थना व बुद्धपूजा ज्याइवः नं सम्पन्न जूगु खः।

नेपाल भिक्षु महासंघया अध्यक्ष भिक्षु कुमार काश्यप महास्थविरया सभापतित्त्वय् क्वचाःगु उगु ज्याइवले वसपोल भन्तेन विश्वय् बुद्ध धर्म व धेरवाद शासन पद्धति नापं ज्ञानमाला म्वानाच्वत्तले भिक्षु सुबोधानन्द म्वानाच्वनीगु खँ न्त्यथना विज्यासे राणाकालिन कठोर शासने नं वसपोल दिवंगत महास्थविरं बुद्ध धर्म प्रचारया लागि पिक्याविज्याःगु शाहस व धैर्ययात प्रशंसा यानाविज्यात। अथेहे वसपोल उवले धर्म प्रचार यानाजूपि धकाः वसपोलपिन्त नेपाःदेशं पितिना छ्वःगु घटनायात नं लुमंकाविज्यात।

भिक्षु आनन्द, भिक्षु सोभित, बौद्ध विद्वान धर्मरत्न शाक्य, माननीय लक्ष्मीदास मानन्धर, राजभाई शाक्य, यें जिल्लायां प्रमुख जिल्ला अधिकारी थानेश्वर देवकोटा लगायत विद्या शाक्य आदिपिं दिवंगत संघनायक भन्तेप्रति मैत्रीपूर्ण श्रद्धाङ्गजली प्वका विज्याःगु उगु ज्याइवः रमना श्रेष्ठं संचालन यानादीगु खः।

परियति शिक्षाको नतिजा प्रकाशित

अखिल नेपाल भिक्षु महासंघबाट संचालित नेपाल बौद्ध परियति शिक्षा बुद्ध सम्बत् २५४९ को परीक्षा परिणाम प्रकाशन भएको छ । उत्त परिक्षामा काठमाडौं उपत्यका लगायत काठमाडौं उपत्यका बाहिरबाट गरी ४४ वटा केन्द्रहरूका जम्मा ११७३ जना नियमित परिक्षार्थीहरू र ७५८ जना प्राइभेट परिक्षार्थीहरू समेत गरी जम्मा १९३१ जना परिक्षार्थीहरू उत्तीर्ण हुनु भएका छन् ।

परियति सद्धम्म कोविद उपाधि मा दीपंकर परियति शिक्षालयका विद्यार्थी संगीता धाख्बा बोर्ड प्रथम हुनु भएको छ । परीक्षामा उत्तिर्ण हुनुभएका एवं बोर्ड प्राप्त गर्न सफल विद्यार्थीहरूलाई असार १७ गते विश्वशान्ति विहारमा आयोजित दिक्षान्त समारोहमा प्रमाणपत्र एवं पुरस्कार प्रदान गरिएको समाचार छ । स्मरणिय रहेको छ, भिक्षु महासंघबाट ४५ वर्ष अगाडि देखि परियति शिक्षा संचालन गरिदै आइरहेको छ ।

धर्मकीर्ति विहारकेन्द्रबाट ब.सं. २५४९ (वि.सं. २०६२) को ने बौ.प.शि.परीक्षा परिणाम

| पं. नं. | विद्यार्थीको नाम | कक्षा | श्रेणी | १७९६ | लक्षण दोहङ्ग | ४ | प्रथम | ५६९६ | हीरालक्ष्मी शाक्य | ३ | द्वितीय |
|---------|--------------------------|-------|-------------|------|----------------------|---|---------|------|----------------------|---|---------|
| ३५१२ | आनन्द शाक्य | ६ | बोर्ड प्रथम | ५६९९ | गिनिसा डंगोल | ३ | प्रथम | ५६९१ | रत्नमाया महर्जन | ३ | द्वितीय |
| ३५१५ | उष्णिष तारा तुलाधर | ७ | बोर्ड तृतीय | ५६९८ | गीता डंगोल | ३ | प्रथम | ७५२२ | प्रेमलक्ष्मी तुलाधर | ३ | द्वितीय |
| ८०७७ | प्रेमलता तुलाधर | ६ | बोर्ड तृतीय | ११९४ | वीना कंसारका | ३ | प्रथम | ५६६८ | सितु मानन्धर | ३ | द्वितीय |
| ४२४१ | मीना तुलाधर | ६ | प्रथम | ७६८९ | एमन शाक्य | २ | प्रथम | ७५५४ | सुशीला शाक्य | ३ | द्वितीय |
| ५८९४ | पचा नकर्मि | ५ | प्रथम | ७४९४ | निर्मला नकर्मि | २ | प्रथम | ७५१८ | बिजेन्द्र प्रधान | ३ | द्वितीय |
| ५८०७ | विजय लक्ष्मी शाक्य | ५ | प्रथम | ७५३८ | अनिल महर्जन | २ | प्रथम | ५६४३ | जेनिस नकर्मि | ३ | द्वितीय |
| ११६९ | सज्जनी जोशी | ५ | प्रथम | ७५३६ | हीरा कुमारी महर्जन | २ | प्रथम | ५७०० | अमिर महर्जन | ३ | द्वितीय |
| ४२३२ | मञ्जु महर्जन | ५ | प्रथम | ७९७० | धिक्षु गोतम | २ | प्रथम | ७५३३ | प्रभिला नकर्मि | ३ | द्वितीय |
| ४२४० | प्रीतिवती गुरुमां | ५ | प्रथम | ११६१ | यशु महर्जन | १ | प्रथम | ७५२० | तिर्थमाया चक्रधर | ३ | द्वितीय |
| ४२३१ | मन्जरी महर्जन | ५ | प्रथम | १०९९ | राधिका पाण्डे | १ | प्रथम | ७५३४ | विष्णु कुमारी महर्जन | ३ | द्वितीय |
| ५८०८ | लक्ष्मी हिरा स्थापित | ५ | प्रथम | ११०० | जानकी बस्न्यात | १ | प्रथम | ७५१९ | गोदादेवी डंगोल | ३ | द्वितीय |
| १८१७ | नविना महर्जन | ५ | प्रथम | १०९५ | शान्तिशिल डंगोल | १ | प्रथम | ७५१६ | इन्द्रमान महर्जन | ३ | द्वितीय |
| ३१७२ | सुनिता डंगोल | ५ | प्रथम | १७३९ | निरुला महर्जन | १ | प्रथम | ७५१३ | सुनिता श्रेष्ठ | ३ | द्वितीय |
| ४२३६ | मनोज महर्जन | ५ | प्रथम | १७३८ | एजन शाक्य | १ | प्रथम | ७५३२ | राकेश महर्जन | ३ | द्वितीय |
| ४२३३ | मनिषा महर्जन | ५ | प्रथम | १०९७ | प्रतिमा भट्टराई | १ | प्रथम | ११८५ | सुन्या तिमिल्सना | १ | द्वितीय |
| १०९२ | ध्यानवती गुरुमां | ४ | प्रथम | ११०१ | भावनावती गुरुमां | १ | प्रथम | १७३७ | सुवर्ण तामाङ्ग | १ | द्वितीय |
| ५७५८ | सुप्रभावती गुरुमां | ४ | प्रथम | ५८०४ | सुभद्रा स्थापित | ४ | द्वितीय | ११०२ | पभावती गुरुमां | १ | द्वितीय |
| १७१५ | राम दोहङ्ग | ४ | प्रथम | ५४३० | चन्द्रलक्ष्मी महर्जन | ४ | द्वितीय | १५४६ | दुर्गालक्ष्मी शाही | १ | द्वितीय |
| ४२२९ | आरिषं तुलाधर | ४ | प्रथम | ४७४८ | किरण डंगोल | ४ | द्वितीय | ७५२१ | दानदेवी प्रजापति | १ | द्वितीय |
| १०८९ | सविता तुलाधर | ४ | प्रथम | १७१४ | मायादेवी महर्जन | ४ | द्वितीय | ८८५२ | दानवती गुरुमां | ४ | तृतीय |
| ७५४८ | समिता महर्जन | ४ | प्रथम | १०१० | रवि डंगोल | ४ | द्वितीय | ४४५३ | तारादेवी मानन्धर | ४ | तृतीय |
| १०९१ | चन्द्रलक्ष्मी विद्यार्थी | ४ | प्रथम | ४२२८ | सरि कुमार तुलाधर | ४ | द्वितीय | ५६८४ | श्रीजन डंगोल | ३ | तृतीय |
| ७५४७ | माया महर्जन | ४ | प्रथम | ७५१२ | सरसवती महर्जन | ४ | द्वितीय | ५६८८ | जानी डंगोल | ३ | तृतीय |

अखिल नेपाल भिक्षु महासंघबाट नयाँ संघनायक एवं संघ उपनायक पदको चयन

अखिल नेपाल भिक्षु महासंघका तत्कालिन संघनाभिक्षु सुबोधानन्द महास्थविर देहावसान हुन भएको कारउक्त रित्त पदमा महासंघबाट नेपालका नयाँ संघनायक उपनायक क्रमशः भिक्षु बुद्धघोष महास्थविर (८६ वर्षीय भिक्षु अश्वघोष (८० वर्षीय) लाई चयन गरिएको छ ।

भिक्षु महासंघका अध्यक्ष आचार्य कुमार काश्यप महास्थविरको अध्यक्षतामा पाटन स्थित श्री समगल विहारमा

बसेको भिक्षुमहासंघ को बैठकबाट उत्त निर्णय पारित गरिएको
करा बफिएको छ ।

संघनायक भिक्षु बुद्धघोष महास्थविर श्री सुमंगल महास्थविर पाटनमा रहें आउनु भएको छ भने संघ उपनायक भिक्षु अश्वघोष महास्थविर श्रीधर विहार काठमाडौं र ध्यानकटी बनेपामा रहने गर्नेभएको छ ।